



सरुमारानी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बड्डाँडा, प्यूठान
लुम्बिनी, प्रदेश नेपाल

प.स : ०७८।०७९

च.न : २००८

मिति: २०७९।०९।०६

श्री जिल्ला प्रशासन कार्यालय
खलंगा, प्यूठान ।

विषय: विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा यस सरुमारानी गाउँपालिकाको चालु आ.व २०७८।०७९ को माघ महिना देखि चैत्र महिना सम्मको सूचनाको हक सम्बन्धि ऐन तथा नियमावली अनुसार सार्वजनिक गर्नु पर्ने विवरणको त्रैमासिक विवरण यस कार्यालयको Website माफत सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।


बोधार्थ:

श्री राष्ट्रिय सूचना आयोग , काठमाण्डौ ।

विज्जागणि रेग्मी
प्रमुख प्रशासकिय अधिकृत




सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिकीकरण गरिएको विवरण



आ.व. २०७८/०७९

अवधि:- २०७८ माघ देखि २०७८ चैत्र मसान्त सम्म

(तेस्रो त्रैमासिक प्रगति)



सरुमारानी गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय बड्डाँडा, प्यूठान
लुम्बिनी प्रदेश, नेपाल

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक
सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिकीकरण
गरिएको विवरण



आ.व. २०७८/०७९

अवधि:- २०७८ माघ देखि २०७८ चैत्र मसान्त सम्म
(त्रैस्रो त्रैमासिक प्रगति)

सरुमारानी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बडडाँडा, प्यूठान
लुम्बिनी प्रदेश, नेपाल
२०७३


website: www.sarumaranimun.gov.np, Email: sarumarani2073@gmail.com ☎ 9857836022

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३
बमोजिम सार्वजनिकीकरण गरिएको विवरण

सरुमारानी गाउँपालिका



सरुमारानी गाउँपालिका



East and North Coverage
 East=82° 45' 00" to 82° 56' 30"
 North=27° 53' 0" to 28° 00' 30"

Legend

Road Network

- Bridge Trails & Tracks
- Cart track
- Crossing Ford
- Main Trail
- Other Road
- River Network

- Settlement
- Ward Boundary
- Gaupalika Boundary

Land Cover

- Bush(3.68 Sq.Km)
- Cultivation(35.31 Sq.Km)

- Forest(112.41 Sq.Km)
- Grass(1.53 Sq.Km)
- Sand(3.65 Sq.Km)
- Waterbody(1.39 Sq.Km)

- Temple



विषय-सूची

१. गाउँपालिकाको परिचय
२. कार्यालयको उद्देश्य
३. कर्मचारीहरूको संगठन संरचना
४. गाउँपालिकाको काम, कर्तव्य र अधिकार
५. गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:
६. गाउँपालिकाका पदाधिकारीहरूको विवरण:
७. कर्मचारीहरूको विवरण र शाखागत कार्य विवरण
८. आर्थिक वर्ष ०७८/०७९ को आय व्याय विवरण
९. आर्थिक वर्ष ०७८/०७९ को हाल सम्मको क्षेत्रगत बजेट खर्च विवरण
१०. हाल सम्म गाउँपालिकाले निर्माण गरेका ऐन कानून, निति नियम, मापदण्ड, कार्यविधि र नियमावली तथा निर्देशिकाहरू:
११. चालु आ.ब.को २०७८ को हाल सम्मको आन्तरिक आयको प्रगति विवरण
१२. चालु आ.ब.को २०७८ को माघ देखी चैत्र मसान्त सम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको प्रगति विवरण
१३. शाखा र जिम्मेवार अधिकारीको नाम
१४. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समयावधि
१५. उजुरी निवेदन, उजुरी उपर निर्णय प्रकृया र गुनासो सुनुवाई अधिकारी
१६. सूचना अधिकारी, प्रवक्ता र प्रमुखको नाम थर
१७. कार्यालयको सूचना प्रकाशन गरिने माध्यमहरू



१. गाउँपालिकाको परिचय

- गाउँपालिकाको नाम: सरुमारानी गाउँपालिका
- गाउँपालिका घोषणा मिति: २०७३/११/२२
- प्रदेश: लुम्बिनी
- देशान्तर: ८२°४५'००"देखि ८२°५७'३०" पूर्वी देशान्तर
- अक्षांश: २७°५३'३०"देखि २८°०३'००" उत्तरी अक्षांश
- साविकका गाविस:

बाङ्गेशाल, हंशपुर, ढुङ्गेगढी र तिराम- ५, ६, ७, ८, ९ तथा धुवाङ्ग-७, ८

- वडा संख्या: ६
- कुल क्षेत्रफल: १५७.९७ वर्गमिटर
- कुल जनसंख्या: २३९६२
- जम्मा घरधुरी: ४०८९
- महिलाको जनसंख्या: ११७४५ (४९.०२ %)
- पुरुषको जनसंख्या: १२२१७ (५०.९८ %)
- मगर जनजाती: ४७.६२ %
- अन्य जनजाति: २२.९४ %
- दलित: १७.१९ %
- ब्रह्माण: ६.२८ %
- क्षेत्री: ५.९७ %
- विद्यालय संख्या: ३१ (मा.वि.-७, आधारभुत: २१ संस्थागत: ३)
- स्वास्थ्य संस्था: ७ (स्वास्थ्यचौकी: ३, आधारभुत स्वास्थ्यसेवा केन्द्र:४)

२. कार्यालयको उद्देश्य:

नेपालको संविधानको धारा ५६(१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने व्यवस्था गरेको छ। धारा ५६(४) ले स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने संवैधानिक व्यवस्था रहेकाले गाउँपालिकाको उद्देश्य तथा कार्यक्षेत्र व्यापक रहेको छ। सरुमारानी गाउँ कार्यपालिकाको प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्:

- ❖ संविधान र कानून बमोजिम स्वाशासन र सहशासनको अभ्यास गर्ने ,
- ❖ जनताको घरदैलोमा सेवा पुर्याउने ,
- ❖ स्थानीय तहका जनतालाई स्थानीय शासन प्रकृत्यामा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाउने,
- ❖ स्थानीय जनताले लोकतन्त्रको लाभहरू उपभोग गर्न सक्ने व्यवस्था गर्ने,



- ❖ जनताले आफ्नो क्षेत्रको विकासको लागि आवश्यकताको पहिचान, साधनको परिचालन, विनियोजन र विकासको प्रतिफल वितरण सम्मका कार्यहरूमा अर्थपूर्ण सहभागि हुन सक्ने प्रकृया र संयन्त्रको व्यवस्था मिलाउने,
- ❖ स्थानीय स्वशासन र सहशासनका संयन्त्रप्रकृया तथा अभ्यासमा आदिवासी जनजाती, दलित लगायत सामाजिक तथा आर्थिक दृष्टिकोणले पिछडिएका वर्ग समतेको समग्र जनताको समावेशिकरण र मूलप्रवाहीकरण सुनिश्चित गर्ने,
- ❖ विकास प्रकृत्यालाई संस्थागत गर्न विकास व्यवस्थापन सम्बन्धी संयन्त्रहरूको क्षमता विकास र सुदृढीकरण गर्ने
- ❖ स्थानीय स्वशासन र सहशासनको मर्मलाई कार्यरूपमा रूपान्तरण गर्न जनशक्तिको विकास गर्ने,
- ❖ गाउँपालिका भित्रको विकास, सेवा प्रवाह लगायतका विषय क्षेत्रका नीति निर्माण देखि अनुगमन मूल्यांकन सम्मका कृयाकलापमा समन्वय र सहजिकरण गर्ने,
- ❖ लोकतान्त्रिक संस्था र अभ्यासहरूलाई प्रवर्द्धन गर्दै स्थानीय नेतृत्वको विकास गर्ने
- ❖ योजनाहरूको तर्जुमा र संचालन गर्न आवश्यक क्षमता, जिम्मेवारीपन र जवाफदेहिताको विकास गर्ने,
- ❖ जनताको दैनिक आवश्यकता तथा जनजिवनलाई असर पार्ने विषयहरूमा निर्णय गर्न सक्ने गरी स्थानीय स्वायत्त शासन पद्धतिको विकास गर्ने ।

३. संगठन संरचना:

संविधान बमोजिम नै यस सरुमारानी गाउँपालिकाको कार्यालय स्थानीय सरकारको रूपमा स्थापित स्थानीय तह भएको हुँदा यसमा व्यवस्थापकीय अंगको रूपमा जनप्रतिनिधिमूलक अंग गाउँसभा, कार्यपालिकाको रूपमा गाउँ कार्यपालिका र न्यायिक अंगको रूपमा उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने व्यवस्था नेपालको संविधानले गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरू, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दलित) सहित ४ जना सदस्यहरू रहेको र यी सदस्यहरूको सभाले गाउँपालिकाभित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यहरू समेत मिलेर गाउँसभा बनेकोछ । यसैगरी कार्यकारी अंगको रूपमा रहने गाउँकार्यपालिकामा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडा अध्यक्षहरू, गाउँसभाले आफू मध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरू तथा दलित र अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका २ जना सदस्यहरू रहेका छन् । साथै, गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा सम्बन्धित गाउँसभाले आफू मध्येबाट निर्वाचित गरेका २ सदस्य सहित ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ । यसैगरी प्रशासनिक संरचना गाउँपालिकामा रा.प.तृतीय श्रेणीको अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।



कर्मचारी संगठन संरचना

गाउँ कार्यपालिकाको दरबन्दी तेरिज प्रशासनिक कार्यालय तर्फ

सरुमारानी गाउँपालिकाको कार्यालय, प्यूठान

दरबन्दी तेरिज २०७७।०७८

सि.न	पद	तह/श्रेणी	समूह/सेवा	अप्राविधिक	प्राविधिक	जम्मा	पदपूर्ति को अवस्था	रिक्त पद	कैफियत
क	स्थायी दरबन्दी तर्फ								
1	प्रमुख प्रशासकिय अधिकृत	रा.प. तृतीय	प्रशासन सा.प्र.	1	0	1	1	0	
2	अधिकृत	अधिकृत छैठौ तह	प्रशासन सा.प्र.	2	0	2	१	१	
3	अधिकृत	अधिकृत छैठौ तह	शिक्षा प्रशासन	0	1	1	1	0	
4	ईन्जीनियर	अधिकृत छैठौ तह	सिभिल ई	0	1	1	1	0	
5	लेखा अधिकृत	अधिकृत छैठौ तह	लेखा	1	0	1	1	0	
6	अधिकृत	अधिकृत छैठौ तह	स्वा./हि.ई.	0	1	1	1	0	
7	अधिकृत	अधिकृत छैठौ तह	स्वा./क.न	0	1	1	0	1	अनमीबाट पूर्ती
8	लेखापाल	सहायक स्तर पाचौ	लेखा	1	0	1	0	१	
9	आन्तरिक लेखा परीक्षक	सहायक स्तर पाचौ	लेखा	1	0	1	1	0	
	सहायक	सहायक स्तर पाचौ	प्रशासन सा.प्र.	4	0	4	३	१	
10	कम्प्यूटर अपरेटर	सहायक स्तर पाचौ	विविध	0	1	1	1	0	
11	प्राविधिक सहायक (शिक्षा)	सहायक स्तर पाचौ	शिक्षा प्रशासन	0	1	1	०	१	
12	सब ईन्जीनियर	सहायक स्तर पाचौ	सिभिल ई	0	1	1	1	0	
13	अ. सब ईन्जीनियर	सहायक स्तर चौथो	सिभिल ई	0	1	1	1	0	
14	स.महिला विकास निरीक्षक	सहायक स्तर चौथो	विविध	0	1	1	0	१	
15	खा.पा.स.टे	सहायक स्तर चौथो	सिभिल, स्नेटरी	0	1	1	0	1	करार सेवाबाट पदपूर्ती
	जम्मा			10	10	20	1३	७	
ख	बडा कार्यालय तर्फ								
1	सहायक	सहायक स्तर पाचौ	प्रशासन सा.प्र.	2	0	2	१	१	
2	सब ईन्जीनियर	सहायक स्तर पाचौ	सिभिल ई	0	2	2	0	2	करार सेवाबाट पदपूर्ती
3	सहायक	सहायक स्तर चौथो	प्रशासन सा.प्र.	4	0	4	4	0	साविक स्थानीय निकायबाट १ जना



4	अ. सब ईन्जीनियर	सहायक स्तर चौथो	सिभिल ई	0	4	4	4	0	साविक स्थानीय निकायबाट १ जना
				6	6	12	10	2	
	जम्मा			16	16	32	२३	९	
ग)	कृषि सेवा केन्द्र तर्फ								
1	अधिकृत	अधिकृत सातौं/आठौं	कृषि सेवा	0	1	1	0	1	
2	सहायक	सहायक स्तर पाचौं	कृषि सेवा	0	2	2	0	2	
3	सहायक	सहायक स्तर चौथो	कृषि सेवा	0	1	1	0	1	
4	जम्मा			0	4	4	0	4	
घ)	पशु सेवा केन्द्र तर्फ								
1	अधिकृत	अधिकृत सातौं/आठौं	कृषि सेवा (भेट)	0	1	1	1	0	
2	सहायक	सहायक स्तर पाचौं	कृषि सेवा (भेट)	0	1	1	1	0	
3	सहायक	सहायक स्तर पाचौं	कृषि सेवा (लापोडेडे)	0	२	२	1	1	
4	सहायक	सहायक स्तर चौथो	कृषि सेवा (भेट)	0	२	२	1	1	
5	सहायक	सहायक स्तर चौथो	कृषि सेवा (लापोडेडे)	0	२	२	0	2	
	जम्मा			0	8	8	4	4	
ड.)	स्वास्थ्य संस्था तर्फ								
1	अधिकृत	अधिकृत छैठौं तह	स्वा./हि.ई.	0	3	3	0	3	करार सेवाबाट पदपुर्ती
2	सहायक	सहायक स्तर पाचौं	स्वा./हि.ई.	0	3	3	१	2	करार सेवाबाट पदपुर्ती
3	सहायक	सहायक स्तर पाचौं	स्वा./ क.न..	0	3	3	1	2	करार सेवाबाट पदपुर्ती
4	सहायक	सहायक स्तर चौथो	स्वा./ क.न	0	3	3	4	-1	1 hgf ufpkflnsf
५	सहायक	सहायक स्तर चौथो	स्वा./हि.ई.	0	3	3	२	1	करार सेवाबाट पदपुर्ती
	जम्मा			0	15	15	8	7	0
च) करार सेवा तर्फका कर्मचारीहरु									
१	सूचना प्रविधि अधिकृत	अधिकृत छैठौं तह	विविध	0	1	1	1	0	



२	रोजगार संयोजक	अधिकृत छैठौ तह	विभिन्न	1	0	1	1	0	
३	ईन्जीनियर	अधिकृत छैठौ तह	सिभिल	1	0	1	०	१	
४	कननुनी सल्लाहकार	सहायक स्तर पाचौ	कानून/प्रशासन	1	0	1	1	0	
५	सब ईन्जीनियर	सहायक स्तर पाचौ	सिभिल	0	1	1	1	0	रोजगार तर्फ
६	अ.सब ईन्जीनियर	सहायक स्तर चौथो	सिभिल	0	2	2	2	0	
७	ना.प.से प्रा.	सहायक स्तर चौथो	भेटेनरी	0	2	2	2	0	एकगाउ एक कृषि प्राविधिक
८	ना.प्रा.स.	सहायक स्तर चौथो	कृषि	0	1	1	1	0	„
९	एम आई एस अप्रेटर	रापअर्नाकित प्रथम		1	0	1	1	0	सेवा केन्द्र
१०	फिल्ड सहायक	रापअर्नाकित द्वितिय		2	0	2	2	0	सेवा केन्द्र
११	ल्याब असिष्टेन्ट	सहायक स्तर चौथो	सवा/मेडिकल	0	3	3	3	0	स्वास्थ्य चौकी
१२	अनमी	सहायक स्तर पाचौ	स्वा./क.न	0	2	2	१	१	कोभिड अस्पताल
१३	अनमी	सहायक स्तर चौथो	स्वा./क.न	0	9	9	9	0	आधारभुत स्वास्थ्य सेवा केन्द्र र बर्थिङ्ग सेन्टर
१४	अहेव	सहायक स्तर चौथो	स्वा./ह.ई.	0	3	3	3	0	„
१५	कार्यालय सहयोगी (स्वास्थ्य संस्था)	श्रेणी विहिन	सा.प्र.	0	8	8	8	0	१ जना स्थायी „
१६	कार्यालय सहयोगी (कार्यपालिका)	श्रेणी विहिन	सा.प्र.	5	0	5	5	0	१ जना स्थायी
१७	कार्यालय सहयोगी (वडा)	श्रेणी विहिन	सा.प्र.	6	0	6	6	0	
१८	नगर प्रहरी	श्रेणी विहिन	प्रहरी	5	0	5	5	0	
१९	सवारी चालक	श्रेणी विहिन	सा.प्र.	1	0	1	1	0	
२०	ग्रा.प.स्वा. कार्यकर्ता	श्रेणी विहिन	भेटेनरी	0	1	1	1	0	
२१	स्वीपर	श्रेणी विहिन		0	3	3	3	0	प्रति सुत्केरी रु ३०० (ज्यालादारी) स्वास्थ्य स.स्था
२२	कार्यालय सहयोगी (कृषि, भेटनरी, स्वास्थ्य)	श्रेणी विहिन	सा.प्र.	3	0	3	0	3	
२३	पोषण कार्यकर्ता	सहायक स्तर चौथै तह		०	1	1	1	0	बहुक्षेत्रीय पोषण
२४	उद्यम विकास सहजकर्ता	सहायक स्तर चौथै तह		0	2	2	2	0	मेडपा कार्यक्रम
	जम्मा			२५	40	६५	६०	५	
	जम्मा			४१	८३	१२४	९८	2६	0



४) कार्यालयको काम, कर्तव्य र अधिकार:

नेपालको संविधानको अनुसूची ८ मा उल्लेखित स्थानीय तहको एकल अधिकार सूची र अनुसूची ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची अन्तर्गतका कार्यहरू तथा संघ र प्रदेशसँग मिलेर साझा रूपमा सहकार्यता, समन्वय र सहअस्तित्वका आधारमा स्वाशासन र सहशासनको अभ्यास गाउँपालिकाले गर्दछ। स्थानीय तहको सरकार भएका कारण पनि गाउँपालिकाको कार्यक्षेत्र व्यापक रहेको छ। संविधानमा उल्लेखित अधिकार सूचीका साथै स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ बमोजिम यस कार्यालयका मुख्य-मुख्य कार्यहरू निम्नानुसार रहेका छन्:

(क) सहकारी सम्बन्धी:

- सहकारी सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, निर्माण कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्था दर्ता, अनुमती, खारेजी र विघटन
- स्थानीय सहकारी सम्बन्धी क्षमता अभिवृद्धि
- सहकारी संस्थाको प्रवर्द्धन र विकास

(ख) एफ.एम. संचालन:

- १०० वाट सम्मका एफ एम रेडियो संचालन अनुमति, नवीकरण र नियमन
- स्थानीय क्षेत्र भित्र ईन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय केबल तथा तार विहिन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन

(ग) स्थानीय कर:

- आर्थिक कार्यविधि सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड निर्माण कार्यान्वयन र नियमन
- बजेट सिमा निर्धारण, तर्जुमा, कार्यान्वयन र नियमन
- स्थानीय संचितकोष व्यवस्थापन
- आर्थिक प्रशासन र व्यवस्थापन
- स्थानीय तहको लगानी र लाभांशको व्यवस्थापन
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन

(घ) स्थानीय सेवाको व्यवस्थापन:

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा सर्त, योजना कार्यान्वयन र नियमन
- वित्तीय स्रोतको अधीनमा रही आवश्यकता अनुसार कानून बमोजिम स्थानीय सेवाको गठन, संचालन र व्यवस्थापन
- स्थानीय तहको संगठन विकाश, जनशक्ति व्यवस्थापन र वृत्ति विकाश
- संक्रमणकालिन व्यवस्थापन अन्तर्गत केन्द्रिय सरकारबाट स्थानीय तहमा समायोजन भई आउने कर्मचारीहरूको व्यवस्थापन, उपयोग र समन्वय



- कानून बमोजिम स्थानीय तहको संगठन सुख्खना तथा दरवन्दी निर्धारण

(ड) स्थानीय तथ्यांक र अभिलेख संकलन:

- स्थानीय तथ्यांक सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- पन्जीकरण व्यवस्थापन
- स्थानीय तहको तथ्यांकीय अभिलेख व्यवस्थापन
- स्थानीय तहमा सूचना तथा संचार प्रविधियुक्त तथ्यांक व्यवस्थापन

(च) स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू:

- अध्ययन अनुसन्धान आयोजना प्रभाव मुल्यांकन
- स्थानीय तहका सम्भाव्य स्रोत साधनको अभिलेख तयार गर्ने
- स्थानीयस्तरका विकाश आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- संघीय र प्रादेशिक आयोजना परियोजना कार्यान्वयनमा समन्वय, सहजिकरण र सहयोग

(छ) आधारभुत तथा माध्यमिक शिक्षा:

- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा संचालन, अनुमति र नियमन
- पाठ्यक्रम तथा पाठ्यसामग्री वितरण र कार्यान्वयन
- विद्यालय शिक्षक एवं कर्मचारी व्यवस्थापन
- भौतिक पूर्वाधार निर्माण र मर्मत संभार
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन

(ज) आधारभुत स्वास्थ्य र सरसफाई:

- आधारभुत स्वास्थ्य सेवा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना निर्माण कार्यान्वयन र नियमन
- आधारभुत स्वास्थ्य सेवा संचालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना र संचालन
- स्वस्थ खानेपानी र खाद्य पदार्थको गुणस्तर एवं वायु तथा ध्वनी प्रदूषण नियन्त्रण
- सरसफाई चेतना अभिवृद्धि र स्वास्थ्यजन्य फोहर व्यवस्थापन
- स्वास्थ्यजन्य फोहरमैला संकलन, पुनःउपयोग, प्रषोधन, विसर्जन, सेवाशुल्क निर्धारण र नियमन

(झ) स्थानीय बजार व्यवस्थापन, वाताविण संरक्षण र जैविक विविधता:

- स्थानीय व्यापार बजार, हाट बजार व्यवस्थापन र वाणिज्य सम्बन्धी पूर्वाधार विकास
- स्थानीय वस्तु तथा सेवाको मुन्य तथा गुणस्तर नियमन तथा अनुगमन
- स्थानीय वातावरण संरक्षण, जैविक विविधता सम्बन्धी नीति, कानून मापदण्ड, योजना कार्यान्वयन र नियन्त्रण
- स्थानीय स्तरमा वातावरणीय जोखिम न्यूनिकरण
- स्थानीय स्तरमा हरित क्षेत्र प्रवर्द्धन

(ञ) स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक र सिचाई



- स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक सिचाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- झोलुंगे पुल पुलेसा, सिचाई र तटबन्ध सम्बन्धी स्थानीय तहको गुरुयोजना तर्जुमा निर्माण स्तरोन्नतीका आयोजना पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत संस्कार र नियमन
- स्थानीय स्तरमा ट्रलीवस, ट्राम जस्ता मध्यम क्षमताका मासट्रान्जिट प्रणालीको नीति, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- रेल सेवा संचालन • यातायात सुरक्षा व्यवस्थापन र नियमन

(ट) ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति र अशक्तको व्यवस्थापन

- संघ वा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय स्तरमा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम संचालन (ठ) बेरोजगारको तथ्यांक संकलन
- रोजगार बेरोजगारहरूको तथ्यांक संकलन, प्रशोधन र सूचना प्रणाली
- विदेशी श्रमिकको सूचना व्यवस्थापन

(ड) विपद व्यवस्थापन

(ढ) स्थानीय अभिलेख व्यवस्थापन

(ण) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

कार्यविवरण:

(क) गाउँपालिका अध्यक्षको कार्य विवरण

- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ,
- बार्षिक कार्यक्रम तथा बजेट तयार गरि सभामा पेश गर्न लगाउने,
- सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने,
- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,
- दफा १२ को खण्ड(ड) बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित कानून बमोजिम स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने,
- गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण र आम्दानी, खर्चको हिसाब र अन्य अभिलेख, कागजात सुरक्षित राख्ने, राख्न लगाउने,
- गाउँपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,
- सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्षलाई कार्यभार दिने र उपाध्यक्ष पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,
- सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

(ख) उपाध्यक्षको काम, कर्तव्य र अधिकार:



- न्यायिक समितिको संयोजक भै काम गर्ने
- अध्यक्षको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
- गैरसरकारी संघसंस्थाका क्रियाकलापको समन्वय गर्ने ।
- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
- योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेश गर्ने ।
- सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने ।
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्षलाई जानकारी गराउने ।
- सभा, कार्यपालिका तथा अध्यक्षले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।

(ग) कार्यपालिका सदस्यहरूको काम कताव्य र अधिकार:

- कार्यपालिकाको बैठकमा भाग लिने,
- अध्यक्षले तोकेको विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्षलाई जानकारी गराउने,
- कार्यपालिकाले तोकेको अन्य काम गर्ने ।

(घ) प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार:

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने,
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,
- अध्यक्षको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने,
- कोष तथा आर्थिक कारोबारको हिसाव तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखा परीक्षण गराउने तथा बेरुजु फछ्यौट गर्ने, गराउने,
- आयोजनाहरूको फरफारकका लागि कार्यपालिकामा पेश गर्ने,
- गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने
- न्यायिक समितिबाट भएको मेल मिलाप तथा निर्णय मिसिल संरक्षण गर्ने, गराउने
- अध्यक्षको निर्देशनमा कार्यपालिका वा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
- प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

(ङ) वडाध्यक्षको काम, कर्तव्य र अधिकार:

- वडा समितिको अध्यक्ष भई काम गर्ने ।
- वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,



- वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिकामा पेश गर्ने, । वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने, । दफा १२ को (ड) मा उल्लेखित विषयमा सिफारिश तथा प्रमाणित सम्बन्धी कार्य गर्ने,
- नाता प्रमाणित गर्ने । जन्म मिति प्रमाणित गर्ने, गराउने, जीवितसगँको नाता प्रमाणित गर्ने ।
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने । अङ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने
- मोही लगत कट्टाको सिफारिस गर्ने । विद्यालय खोल्न सिफारिस गर्ने ।
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने ।
- आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्ने वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने ।
- घर जग्गा करको लेखाजोखा गरी सिफारिस गर्ने, जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- सातदिनभन्दा बढी समय विदा वा अनुपस्थित हुने भएमा दैनिक प्रशासनिक तथा सिफारिश सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्षलाई दिने,
- कार्यपालिका, सभा वा वडासमितिले तोकेका अन्य कार्य गर्ने ।

५) गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:

(क) योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग संकलन, प्रार्थमिकीकरण तथा छनौट गर्ने गराउने ।
- गाउँपालिका भित्र कृयाशील राजनीनतक दल, नागरिक सचेतना केन्द्र, विकासे संस्था लगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरूसँग परामर्श, छलफल, सहभागितामूलक प्रकृयाको अवलम्बन गर्ने ।
- गाउँपालिका भित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने, गराउने ।

(ख) व्यक्तिगत घटना दर्ता

- प्रचलित कानूनबमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संरक्षण कार्यलाई व्यवस्थित गराउने र सोको प्रतिवेदन कार्य नियमित गर्ने गराउने ।
- व्यक्तिगत घटना दर्तासम्बन्धमा जनचेतना अभिवृद्धिगर्ने गराउने ।

(ग) सामाजिक सुरक्षा

- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख व्यवस्थापन गरी चुस्तदुरुस्त भए नभएको अनुगमन गरी व्यवस्थित गराउने ।



(घ) कर सम्बन्धी

• गाउँपालिका र अन्तर्गतका वडा कार्यालयबाट सम्पादन हुने विभिन्न सेवा बापतका शुल्कहरु जस्तै: मालपोत तथा भूमीकर, व्यवसाय कर, घरबहाल कर, विज्ञापन कर, सिफारिस दस्तुर, सवारी साधन कर, नयाँ व्यवसाय दर्ता, मनोज्ञन करहरुको लेखाजोखा गरी एकरूपता कायम गर्नुका साथै सो कर संकलनलाई व्यवस्थित गर्ने ।

(ङ) सिफारिस सम्बन्धी

• वडा कार्यालय भित्रका विभिन्न काम कारबाहीको आवश्यक सिफारिसहरु सम्बन्धित वडा कार्यालयबाट र समग्र गाउँपालिका तथा दुई वा सो भन्दा बढी वडासँग सम्बन्धित कामको लागि गाउँपालिकाबाट सिफारिस गर्ने गराउने ।

(च) अन्य सेवा प्रवाहसम्बन्धी

• उपलब्ध जनशक्तिको जिम्मेवारी बाँडफाँड गरी गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरुबाट नियमित तथा दुरुस्त ढंगले सेवा प्रवाह गर्ने गराउने ।

(छ) नियमन कार्य

• गाउँपालिकाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरुको कार्यहरुको नियमन गर्ने ।

• खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, पेयपदार्थ तथा उपभोग्य सामग्रीहरुको गुणस्तर र मुल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।

(ज) अन्य कार्यहरु

• कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन, साँस्कृतिक प्रवर्धन, उद्योग तथा व्यवसाय प्रवर्धन गर्ने गराउने ।

६. गाउँपालिकाका पदाधिकारीहरुको विवरण:

सि.नं.	नाम थर	पद	सम्पर्क नं.	कैफियत
१	श्री झग बहादुर विश्वकर्मा	अध्यक्ष	९८४७८६१३५९	
२	श्री मिना कुमारी सोमै	उपाध्यक्ष	९८४७९५८५८९	
३	श्री मुकुन्द राज शर्मा	वडा अध्यक्ष	९८५७८३३०८३	वडा नं. १
४	श्री बसन्त बहादुर जि.सि.	वडा अध्यक्ष	९८४४८४६९६७	वडा नं. २
५	श्री भिम बहादुर मर्साडी मगर	वडा अध्यक्ष	९८४७२५८८९१	वडा नं. ३
६	श्री चिन्त बहादुर सोमै मगर	वडा अध्यक्ष	९८५७८३३०१५	वडा नं. ४
७	श्री सन्त बहादुर बराल मगर	वडा अध्यक्ष	९८०६२८९६१९	वडा नं. ५
८	श्री तुल बहादुर रोका मगर	वडा अध्यक्ष	९८६४९८२१५५	वडा नं. ६
९	श्री टंक प्रसाद सुनार	कार्यपालिका सदस्य	९८४७९२२६७६	कार्यपालिका सदस्य
१०	श्री मो. हलिम हलुवाइ	कार्यपालिका सदस्य	९८४७८५६०५२	कार्यपालिका सदस्य
११	श्री शुशिला के.एम.	कार्यपालिका सदस्य	९८४७९८६४५८	कार्यपालिका सदस्य
१२	श्री चन्द्रिमा थापा	कार्यपालिका सदस्य	९८४७९५३६०६	कार्यपालिका सदस्य



१३	श्री जिवा सुनार	कार्यपालिका सदस्य	९८१२८४३१९५	कार्यपालिका सदस्य
१४	श्री खिमा सुवेदी	कार्यपालिका सदस्य	९८४७८११८२१	कार्यपालिका सदस्य
१५	श्री मो. जिवराइल	वडा सदस्य	९८४७९२६७३३	वडा नं. १
१६	श्री जितमान मियाँ	वडा सदस्य	९८४७९२६३१७	वडा नं. १
१७	श्री शुभली सर्किनी	वडा सदस्य	९८११५३८७४२	वडा नं. २
१८	श्री मिन्दु कुमार गुरुङ	वडा सदस्य	९८०६२२१०७१	वडा नं. २
१९	श्री याम बहादुर बुढाथोकी	वडा सदस्य	९८१२८५१०४४	वडा नं. २
२०	श्री राधिका वि.क.	वडा सदस्य	९८११५४३३८९	वडा नं. ३
२१	श्री दान बहादुर सुनार	वडा सदस्य	९८४७८७८७२६	वडा नं. ३
२२	श्री शेर बहादुर साठिघरे	वडा सदस्य	९८१४५६८३६३	वडा नं. ३
२३	श्री चुमा कुमारी गुरुङ	वडा सदस्य	९८१४४५४९८०	वडा नं. ४
२४	श्री कल्पना कामी	वडा सदस्य	९८०६२२१६२५	वडा नं. ४
२५	श्री भोज बहादुर सारू मगर	वडा सदस्य	९८०९७८४३५२	वडा नं. ४
२६	श्री टिकाराम पल्ली मगर	वडा सदस्य	९८४७९३८१७६	वडा नं. ४
२७	श्री इन्द्रदेवि कामी	वडा सदस्य	९८१२८७२१७२	वडा नं. ५
२८	श्री चन्द्रदेवि सुनार	वडा सदस्य	९८२२८९३६५९	वडा नं. ५
२९	श्री अनाराम पल्ली मगर	वडा सदस्य	९८०९८६२३३३	वडा नं. ५
३०	श्री हिमल सुनार	वडा सदस्य	९८०९५९५७५०	वडा नं. ५
३१	श्री कमलादेवि उलुडे	वडा सदस्य	९८६४९५५६८३	वडा नं. ६
३२	श्री फुलमायाँ साकी	वडा सदस्य	९८६४९८२३३६	वडा नं. ६
३३	श्री तिल बहादुर बुढा	वडा सदस्य	९८६०३८७१९१	वडा नं. ६
३४	श्री अवराज बुढामगर	वडा सदस्य	९८६६८०८१७९	वडा नं. ६

७. कर्मचारीहरु विवरण र शाखागत कार्य विवरण

क) कर्मचारिहरुको विवरण

गाउँपालिकामा कार्यरत स्थायी कर्मचारी विवरण: २०७७						
क्र.स	कर्मचारीको नामथर	पद	सेवा। समूह	श्रेणी। तह	मोबाइल नं.	कैफियत
गाउँपालिकाको कार्यालय तर्फ						
१	श्री चिन्तामणि रेग्मी	प्रमुख अधिकृत	प्रशासन	रा प तृतीय	९८५७८३६०२२	
२	श्री लक्ष्मण आचार्य	अधिकृत	प्रशासन	अधिकृत छैठौँ	९८४७८२०४९१	समायोजन
३	रिक्त	अधिकृत	प्रशासन	अधिकृत छैठौँ		
४	श्री टोप बहादुर शाही	अधिकृत	प्रशासन/लेखा	अधिकृत छैठौँ	९८४०८८८८१५	नया नयुक्ती
५	श्री पुष्प लाल शाहि	शिक्षा अधिकृत	शिक्षा प्रशासन	अधिकृत छैठौँ	९८४४८२३५७६	नया नयुक्ती



६	श्री लिलाराम सोमैमगर	सहायक	प्रशासन	सहायक पाचौ	९८६७९६४४८२	समायोजन
७	श्री जनक सुनार	सहायक	प्रशासन	सहायक पाचौ	९८४७९८५५३३	समायोजन
८	श्री साधना सिंह	सहायक	प्रशासन	सहायक पाचौ	९८४३२००९९९	नया नयुक्ती
९	रिक्त	सहायक	प्रशासन	सहायक पाचौ	बहुवा दरबन्दीमा कायम भएको	
१०	रिक्त	लेखापाल	प्रशासन/लेखा	सहायक पाचौ		
११	श्री प्रेम बहादुर रोका	पाँचौ	प्रशासन/अ.ले.प	सहायक पाचौ	९८६९२९५९९७	नया नयुक्ती
१२	श्री आयुषा बस्नेत	कम्प्यूटर अपरेटर	विविध	सहायक पाचौ	९८४४९९६६९४	नया नयुक्ती
१३	रिक्त	प्रा स	शिक्षा प्रशासन	सहायक पाचौ		
१४	श्री अनुप के.सी	सब इन्जिनियर	इन्जिनियरीड	सहायक पाचौ	९८४७८१८८५८	नया नयुक्ती
१५	श्री केशव दर्लामी मगर	अ-सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८४७४२३०४९	नया नयुक्ती
१६	रिक्त	खापासटे	इन्जिनियरीड	सहायक चौथो		
१७	श्री गोविन्द प्रसाद पोख्रेल	कार्यालय सहयोगी	प्रशासन	श्रेणि विहिन पाचौ	९८४७९२८७२६	समायोजन
	बडा कार्यालय तर्फ					
१	श्री जिवन डि.सी	सहायक	प्रशासन	सहायक पाचौ	९८६६९३२२१८	नया नयुक्ती
२	रिक्त	रिक्त	प्रशासन	सहायक पाचौ	बहुवा दरबन्दीमा कायम भएको	
३	श्री यम बहादुर रायमाझि	सहायक	प्रशासन	सहायक चौथो	९८४७८७४९०६	समायोजन
४	श्री लोक बहादुर राना	अ सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८४७९२३५२८	समायोजन
५	श्री सरस्वता अर्याल	सहायक	प्रशासन	सहायक चौथो	९८४७८०६३३७	नया नयुक्ती
६	श्री बाबुराम भट्टराइ	सहायक	प्रशासन	सहायक चौथो	९८४९०२८८९१	नया नयुक्ती
७	रिक्त	सहायक	प्रशासन	सहायक चौथो		
८	श्री धन बहादुर राना	अ-सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८५७०३३२७८	नया नयुक्ती
९	श्री विमला डि.सी	अ-सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८२२४८८०९०	नया नयुक्ती
१०	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक पाचौ	बहुवा दरबन्दीमा कायम भएको	
११	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक पाचौ	बहुवा दरबन्दीमा कायम भएको	
१२	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक चौथो	बहुवा दरबन्दीमा कायम भएको	
	पशु सेवा तर्फ					



१	रिक्त	पशु चिकित्सक	कृषि। पशु भटेनरी	अधिकृत सातौ	९८४७८३७८००	समायोजन
२	श्री नेत्र बहादुर के सी	सहायक	कृषि। पशु भटेनरी	सहायक पाचौ	९८४७९५६७४०	समायोजन
३	श्री केशव गिरी	सहायक	कृषि। लापेडेडे	सहायक पाचौ	९८६८६९८२६९	समायोजन
४	श्री विक्रम प्रसाद श्रेष्ठ	सहायक (ना.प.स्वा प्रा)	कृषि। पशु भटेनरी	सहायक चौथो	९८४७९६६९८२	समायोजन
५	रिक्त	सहायक (ना.प.स्वा प्रा)	कृषि। लापेडेडे	सहायक पाचौ		
६	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। लापेडेडे	सहायक चौथो		
७	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। लापेडेडे	सहायक चौथो		
८	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। पशु भटेनरी	सहायक चौथो		
	कृषि विकास तर्फ					
१	रिक्त	सहायक	कृषि	अधिकृत छैठौ		
२	रिक्त	सहायक	कृषि	सहायक पाचौ		
३	रिक्त	सहायक	कृषि	सहायक पाचौ		
४	रिक्त	सहायक	कृषि	सहायक चौथो		
	स्वास्थ्य सेवा तर्फ					
१	श्री टेकेन्द्र रायमाझी	सि.अ.हे.व अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ	९८४७८२७६९७	समायोजन
२	श्री सरस्वती शर्मा	सिअनमी	स्वास्थ्य/कन	सहायक पाचौ	९८४७८५३९८८	समायोजन
	बागेशाल स्वास्थ्य चौकी					
१	रिखराम राम पुन	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ		
२		अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक पाचौ		करार सेवाबाट नियुक्ती
३		अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक चौथो		करार सेवाबाट नियुक्ती
४		अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो		करार सेवाबाट नियुक्ती
५	श्री हेमा कुमारी घर्ती	अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो	९८६४४५६८२९	समायोजन
	हशपुर स्वास्थ्य चौकी					
१	रिक्त	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ		
२	श्री लाल बहादुर बस्नेत	अहेव	स्वास्थ्य/हे.इ	सहायक पाचौ	९८४१२८९८१३	समायोजन



३	रिक्त	अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक चौथो		करार सेवाबाट नियुक्ती
४	श्री अप्सरा थापा	अ.हे.व	स्वास्थ्य/कन	सहायक चौथो	९८६३०३४०७९	समायोजन
५		अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो		करार सेवाबाट नियुक्ती
६	श्री डिलाराम राना	कार्यालय सहयोगी	प्रशासन	कार्यालय सहयोगी	९८४७९२३६७४	समायोजन
	दुगेगढी स्वास्थ्य चौकी					
१	रिक्त	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ		
२	रिक्त	अ.हे.व.	स्वास्थ्य/हे.इ	सहायक पाचौ		
३	श्री विनोद कुमार खड्का	अ.हे.व.	स्वास्थ्य/हे.इ	सहायक चौथो	९८४४९७२२३३	समायोजन
४	श्री इच्छा बुढा	अ.न.मी	स्वास्थ्य/कन	सहायक चौथो	९८६८२७७०२६	समायोजन
५	रिक्त	अ.न.मी	स्वास्थ्य/कन	सहायक चौथो		

गाउँपालिकामा कार्यरत करारसेवाका कर्मचारीहरूको विवरण

१	गाउँपालिकाको कार्यालयमा कार्यरत करार कर्मचारी विवरण				
सि.न	कर्मचारीको नाम थर	पद	श्रेणी /तह	सम्पर्क नम्बर	कैफियत
१	श्री रविकुमार राना	ईन्जिनियर	अधिकृत छैठौ	९८४७०९८९१०	प्राविधिक शाखा
२	श्री शिवराज न्यौपाने	सुचना प्रविधि अधिकृत	अधिकृत छैठौ	९८४५४४०७७३	सुचना प्रविधि
३	श्री इश्वर जि.सी	कृषि अधिकृत	अधिकृत छैठौ	९८२९८१४७७४	प्रदेश सशर्त
४	श्री तेजेन्द्र भण्डारी	रोजगार संयोजक	अधिकृत छैठौ	9857823373	रोजगार सेवाकेन्द्र
५	श्री रेशम जि सी	ओभरसियर	सहायक पाचौ	९८०९७०२००३	रोजगार सेवाकेन्द्र
६	श्री देउमान सोमै मगर	एमआईएस अप्रेटर	सहायक पाचौ	९८४७८५०४३९	पंजिकरण तर्फ
७	श्री गौरा के.सी.	फिल्ड सहायक	सहायक चौथो	९८२२८९६१७१	पंजिकरण तर्फ
८	श्री हेमन्ता शर्मा	फिल्ड सहायक	सहायक चौथो	९८६६७०८०२५	पंजिकरण तर्फ
९	श्री चम्पा पाण्डे	ना. प्रा .स.(कृषि)	सहायक चौथो	९८४७९१७२१९	एक गाउँ एक कृषि प्राविधिक
१०	श्री प्रतिभा जि.सी.	ना. प्रा. स.(पशु)	सहायक चौथो	९८६२५२०६००	एक गाउँ एक कृषि प्राविधिक
११	श्री शंकर आचार्य	पोषण स्वयंसेवक	सहायक चौथो	९८४७९३३८६४	बहुक्षेत्रीय पोषण कार्यक्रम
१२	श्री कुमारी सोमै	खा.पा.स.टे	सहायक चौथो	९८४७९०४६११	खा.पा.स.टे



१३	श्री सिता रसाली	उद्यम वि. सहजकर्ता	सहायक चौथो	९८४३४७३५५१	मेडपा कार्यक्रम
१४	श्री सावित्रा श्रेष्ठ	उद्यम वि. सहजकर्ता	सहायक चौथो	९८६७३२१२३३	मेडपा कार्यक्रम
१५	श्री घन बहादुर राना	कार्यालय सहयोगी	श्रेणी विहिन	९८५७८३३९८९	कार्यालय
१६	श्री बुद्धराम शर्मा	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९०१३३४	कार्यालय
१७	श्री हेमन्त जि.सि.	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०९५९५६८८	कार्यालय
१८	श्री गिता सारुमगर	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०९७४२२६६	कार्यालय
१९	श्री भरत राना मगर	कार्यालय सहयोगी	श्रेणी विहिन		कार्यालय
२०	श्री देविराम चर्ति मगर	कार्यालय सहयोगी	श्रेणी विहिन	९७४८६०७१११	कार्यालय
२१	श्री कृष्ण प्रसाद आचार्य	कानुनी सल्लाहकार	परामर्शदाता	९८५७८३३६३४	कार्यालय
२२	श्री दधिराम खनाल	कम्प्यूटर अपरेटर	सहायक चौथो	९८५७८३३४०८	अध्यक्ष
२३	श्री ज्ञानु प्रसाद खनाल	कम्प्यूटर अपरेटर	सहायक चौथो	९८६८९७१७११	उपाध्यक्ष

२ गाउँपालिकाको वडा कार्यालयमा कार्यरत करार कर्मचारी विवरण

सि.नं	कर्मचारीको नाम थर	पद	श्रेणी / तह	सम्पर्क नम्बर	कैफियत
१	श्री जितेन्द्र सुनार	अ. सब इन्जिनियर	सहायक चौथो	९८०६२२१०७७	वडा नं. ५
२	श्री टिकाराम पाण्डे	अ. सब इन्जिनियर	सहायक चौथो	९८५७८४१७५५	वडा नं. ६
३	श्री मोहनलाल पाण्डे	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९३१५२७	वडा नं. १
४	श्री टंक प्रसाद अर्याल	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९३१२३१	वडा नं. २
५	श्री ठग बहादुर राना	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९२४२७४	वडा नं. ३
६	श्री रमा बाकवल	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०६२१७१८२	वडा नं. ४
७	श्री मान बहादुर पल्ली	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०९८३१५०२	वडा नं. ५
८	श्री तुल बहादुर उलुडे	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४३७७८४०२	वडा नं. ६
९	श्री बेलकुमारी बेलवासे	ग्रा.प.स्वा कार्यकर्ता	सहायक चौथो	९८६३५०२०१८	वडा नं ९ पशु सेवा केन्द्र
१०	श्री स्मृति घर्ती	भेटेनरी जेटिए/सा.प	सहायक चौथो	९८६९६९९७६७	वडा नं ६

३ स्वास्थ्य सस्थामा कार्यरत कर्मचारी विवरण

सि.नं.	नाम, थर	पद	श्रेणी	सम्पर्क नं.	कैफियत
--------	---------	----	--------	-------------	--------



क	बाङ्गैसाल स्वास्थ्य चौकी				
१	श्री लक्ष्मी के.सी.	अ.न.मी.	स.चौथो	५८४७५५५२१	वडा न. १
२	श्री महादेव थापा	ल्याव असिस्टेन्ट	स.चौथो	५८१२८२३२७३	वडा न. १
३	श्री मिरा खातुन	हेल्थ असिस्टेन्ट	सहायक पाचौ	९८४५३२३७६५	वडा न. १
४	श्री शुशिला कोरझी	अ.न.मी.	सहायक चौथो	९८०३१८८६३१	वडा न. १
५	श्री शान्ता पोखेल	अ.हे.व.	सहायक चौथो	९८६०८११७३४	वडा न. १
६	श्री यम बहादुर धामी	कार्यालय सहयोगी	श्रेणी विहिन	५८६८६४६७१०	वडा न. १
ख	हंसपुर स्वास्थ्य चौकी				
१	श्री विविरन खातुन	अ.न.मी	स.चौथो	५८१०५६००७५	वडा न. ३
२	श्री साधना खत्री क्षेत्री	ल्याव असिस्टेन्ट	स.चौथो	५८१०५०४२८६	वडा न. ३
३	श्री झविन्द्र सुनार	हेल्थ असिस्टेन्ट	सहायक पाचौ	९८४७९८३१९३	वडा न. ३
४	श्री बबिता शर्मा	अ.न.मी.	सहायक चौथो	९८२४४९०३४२	वडा न. ३
ग	ढुङ्गेगढी स्वास्थ्य चौकी				
१	श्री जुना जि.सी. क्षेत्री	अ.न.मी.	स.चौथो	५८६६५३७५५५	वडा न. ५
२	श्री नमुना बि.क.	ल्याव असिस्टेन्ट	स.चौथो	५८६६८१०१२१	वडा न. ५
३	श्री शान्ता खनाल	हेल्थ असिस्टेन्ट	सहायक पाचौ	९८४३३६५५०७	वडा न. ५
४	श्री सविता पुन	अ.न.मी	सहायक चौथो	९८६४५८४६९०	वडा न. ५
४	श्री कुमारी शोभा गाहा	कार्यालय सहयोगी	श्रेणी विहिन		वडा न. ६
घ	तिराम सामुदायिक स्वा.ईकाइ				
१	श्री ताल बहादुर पुन	अ.हे.व.	स.चौथो	५८४७५७०३४६	वडा न. ६
२	श्री शोभा नेपाली	अ.न.मी.	स.चौथो	५८४७५३०६४५	वडा न. ६
३	श्री विमला घर्ती	अ.न.मी.	स.चौथो	५८२२५२६७२५	वडा न. ६
४	श्री सगिता ग्वाङ्ग	कार्यालय सहयोगी	श्रेणी विहिन	५८६४५६२६२५	वडा न. ६
ड	बड्डाँडा सामुदायिक स्वा.ईकाइ				
१	रिक्त				
२	श्री भुमा खाम्चा	कार्यालय सहयोगी	श्रेणी विहिन	५८२५५०४८०५	वडा न. ४



च	ददेरी सामुदायिक स्वा.ईकाइ				
१	श्री बिन्दु बस्नेत	अ.न.मी	स.चौथो	५८४७८५६१४५	वडा न.२
२	श्री सिता सुनार	अ.न.मी.	स.चौथो	५८०५७५४७४५	वडा न.२
३	श्री शारदा आचार्य	कार्यालय सहयोगी	श्रेणी विहिन	५८०५७३७८५४	वडा न.२
६	गनाह सामुदायिक स्वा.ईकाइ				
१	श्री यक बहादुर हुङ्गचुङ्ग	अ.हे.व.	स.चौथो	५८०५७३८५२५	वडा न.२
२	श्री पार्वता सुनार	कार्यालय सहयोगी	श्रेणी विहिन		वडा न.२
४	गाउँपालिकाको नगर प्रहरी तर्फका करार कर्मचारी विवरण				
सि.न	कर्मचारीको नाम थर	पद	श्रेणी /तह	सम्पर्क नम्बर	
१	श्री खोपीराम सोमै	बरिष्ठ नगर प्रहरी	श्रेणी विहिन	५८१३१५४६४३	कार्यालय
२	श्री एकबहादुर सोमै मगर	नगर प्रहरी	श्रेणी विहिन	५८०५५२०६५३	कार्यालय
३	श्री शेखर शर्मा	नगर प्रहरी	श्रेणी विहिन	५८६६८३०३७२	कार्यालय
४	श्री रिमा पुन मगर	नगर प्रहरी	श्रेणी विहिन	५८०५५८७७५६	कार्यालय
५	श्री कली पुन मगर	नगर प्रहरी	श्रेणी विहिन	५८०५७७५४२३	कार्यालय
५	कोभिड अस्थायी अस्पताल				
१	अमिरुन निशा	स्टाफ नर्स	सहायक पाचौ	९८१२८४२४३८	आधारभूत स्वास्थ्यसेवा केन्द्र वडान. ४

ख) शाखागत कार्य विवरण

१. योजना, अनुगमन तथा प्रशासन शाखा

मुख्य कार्य विवरण

१. योजना ,अनुगमन तथा प्रशासन शाखा

१.१ प्रशासन उपशाखा

(क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन,
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य,



- गाउँपालिका भित्रको कर्मचारी संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन,
- सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन,
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू ।

(ख) स्थानीय तह, प्रदेश र संघसँगको समन्वय र समन्वय तथा वडासँगको समन्वय

- संघ तथा प्रदेश तहमा सविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व,
- जिल्ला समन्वय समितिसँगको समन्वय,
- वडा तहसँगको सम्पर्क र समन्वय,
- स्थानीय सरकार संचालन ऐन अनुसार वडा समितिले गर्ने कार्यक्षेत्र कार्यान्वयनमा सहयोग र समन्वय गर्ने,
- पत्राचार, सभा, समारोह, शिष्टाचार,

(ग) बैठक व्यवस्थापन कार्य

- कार्यपालिका तथा गाउँसभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन

(घ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभूषण सम्बन्धी कार्य

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभूषण सम्बन्धी सिफारिश, अभिलेख

(ङ.) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नीति, कानून, मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग,
- सम्पत्तिको संरक्षण,
- गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पतिजग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,



- विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन,
- निर्माणकार्यमा नियमन,
- गुणस्तर नियन्त्रण,
- नगर प्रहरी सम्बन्धी अन्य तोकिएका कार्यहरू ।

च) शुसासन प्रबर्द्धन सम्बन्धी कार्य

- शुसासन प्रबर्द्धन तथा गुनासो ब्यवस्थापन सम्बन्धी कार्य
- सूचना अधिकारी सम्बन्धी कार्य
- सूचनाको हक कार्यान्वयनमा सहयोग र अनुगमन
- सूचना आयोग, राष्ट्रिय सर्तकता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदीको सम्पर्क गर्ने कार्य
- अन्य कार्य

छ) विधायन सम्बन्धी कार्य

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन र समन्वय
- नीति, कानूनको प्रमाणीकरण प्रतिको संरक्षण, प्रकासन र अभिलेख ब्यवस्थापन।
- विधायन सम्बन्धी अन्य कार्य ।

१.२ सार्वजनिक खरीद ईकाइ

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
 - गाउँपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति तथा आम्नो स्वामित्वमा रहेको भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनजस्ता प्राकृतिक स्रोत आदिको एकीकृत विवरणसहितको अद्यावधिक अभिलेख
 - सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन ।
 - खरिद गरी वा वस्तुगत सहायता वा कुनै पनि प्रकारबाट आएका मालसामान आम्दानी बाँध्ने ।
 - कार्यालय सामान र निर्माण सामग्री नियमानुसार सोभै कोटेशन, टेण्डरद्वारा आपूर्ति गर्न शाखा प्रमुख मार्फत कारवाही चलाउने, निकास बमोजिम खरिद गर्ने दाखिला गर्ने र वितरण गर्ने ।
 - नगदी, रसिद, छपाई गराउने तथा राजश्व उपशाखालाई उपलब्ध गराउने ।
 - आवश्यक परेमा निर्माण सामग्रीको ढुवानीको व्यवस्था मिलाउने ।
- सामान खरिदको बिल भुक्तानीको लागि दाखिला गरेको प्रमाण सहित आर्थिक प्रशासन शाखामा पठाउने ।

१.३ राजश्व प्रशासन ईकाइ

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)



- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन, एकिकृत सम्पत्ति कर सम्बन्धी
- कानून बमोजिम ढुंगा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्पिङ्ग, जिपभ्लायर, च्याम्पिटङ्ग शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
- पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजस्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजस्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

१.४) दर्ता/चलानी तथा सोधपुछ ईकाइ

- कार्यालयमा प्राप्त पत्रहरू दर्ता गरी सम्बन्धित शाखा/उपशाखा/इकाईमा पठाउने
- कार्यालयबाट बाहिर जाने चिठी पत्र एवं सूचनाहरू चलानी गर्ने ।



- चिठ्ठी पत्रहरू लगायत कार्यालयबाट अन्यत्र पठाउने विवरणहरूलाई सुब्यवस्थित रूपमा पठाउने कार्य गर्ने ।
- आभनो इकाईको अभिलेख, कार्यालयको छाप र पदाधिकारीहरूको छाप सुरक्षित राख्ने
- सेवाग्राहीले गाउँपालिकाको काम सम्बन्धमा मागेका जानकारी दिने तथा सोधपुछ तथा जमिनी मकप को रूपमा समेत काम गर्ने ।
- शाखा प्रमुखले तोकेका इकाईसंग सम्बन्धित अन्य कामहरू गर्ने ।

१.५. योजना तथा अनुगमन उपशाखा

(क) योजना तर्जुमा कार्यान्वयन तथा उपभोक्ता परिचालन सम्बन्धी कार्य

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुर्योजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृत्यामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको गठन परिचालन र, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- योजनाहरूको संभौता, ठेक्कापट्टा, सूचना प्रकाशन आदी
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
- योजनाहरूको संभौता, कार्य सम्पन्न, अनुगमन आदी
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा तथा क्षमता विकासका कार्यक्रम ब्यबस्थापन र संचालन
- बैदेशिक, बिकास सहायता संस्था संग समन्वय, सहजीकरण, अनुगमन
- गाउँपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

(ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
- बिषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन



- समिक्षा, सामाजिक परिक्षण, सार्वजनिक सन्धि जस्ता कार्य

(ग) सार्वजनिक निजी साभेदारी

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- सार्वजनिक सामुदायिक साभेदारी
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबर्द्धन
- पर्यटन विकास र पूर्वाधार सम्बन्धी साभेदारी कार्य ।

१.६ तोकिए बमोजमका अन्य कार्यहरू ।

२. आर्थिक प्रशासन शाखा

मुख्य कार्य विवरण

२. आर्थिक प्रशासन शाखा

- आर्थिक (कार्यविधि) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमनमा समन्वय र सहयोग
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरणको अभिलेख, संरक्षण र व्यवस्थापन
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन (जनसहाभगिता तथा सामुदायिक लगानीको अभिलेख समेत)
- सम्पूर्ण कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- लेखापरिक्षण र बेरुजू फछ्यौट सम्बन्धी सम्पूर्ण कार्य
- सबै खालका आम्दानी तथा खर्च खाताहरूको अभिलेख व्यवस्थापन र संरक्षण
- आर्थिक पारदर्शिता, मितव्ययिता, औचित्यतता कायम गर्ने सम्बन्धी कार्य
- योजना तथा कार्यक्रमहरूको कार्यान्वयन एवं भुक्तानीमा सहयोग र समन्वय
- गाउँपालिका भित्रका सम्पूर्ण खर्च र आम्दानीका अभिलेख व्यवस्थापन ।
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय सम्बन्धी कार्यहरू।

३. पूर्वाधार विकास शाखा

मुख्य कार्य विवरण

(३.१) सडक तथा अन्य पूर्वाधार विकास ईकाइ

(क) सडक तथा अन्य पूर्वाधार

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन



- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रूट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
- ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

(ख) जलविद्युत, उर्जा, सडक वत्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रवर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वत्तीको व्यवस्था

(ग) सिँचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिँचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिँचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय योजना निर्माण तथा कार्यान्वयन
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।



(क) भू-उपयोग तथा वस्ती विकास

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन
- आम्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

(ख) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्लेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

(ग) भवन तथा भवन सहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन सहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,
- भवन तथा भवन सहिताको कार्यान्वयन, भुकम्प प्रतिरोधी पुर्वाधार तथा घर भवन निर्माणमा सहजीकरण र सहयोग ।



(३.३) खानेपानी तथा सरसफाई स्वच्छता (वास)ईकाइ

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
 - खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
 - सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
 - पानी मुहानको संरक्षण
 - स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।
- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- ल्याण्डफिल साईट व्यवस्थापन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- सार्वजनिक शौचालय व्यवस्थापन

३.४ अन्य कार्यहरू

- गाउँपालिका भित्रका ईन्जीनियरिङ्ग कार्यसंग सम्बन्धीत आयोजना, योजनाहरूको पूर्वाधार निर्माण सम्बन्धी प्रस्तावना तयार, गुरुयोजना निर्माण, पूर्वसंभाव्यता अध्ययन, विस्तृत संभाव्यता अध्ययन, सर्भे, लागत स्टिमेट तयारी, प्राविधिक मूल्यांकन, चेकजाच अनुगमन र निर्माण कार्यको ठेक्का सम्बन्धी संभौता, ई-विडिङ्ग लगाएत सम्पूर्ण प्राविधिक कार्य सम्बन्धी कार्यमा सहयोग, समन्वय र सहजीकरण ।
- योजना तर्जुमा तथा योजना कार्यान्वयनमा गाउँपालिका र वडा कार्यालयसंग समन्वय र सहजीकरण ।
- गाउँपालिकालाई ढंगा गिट्टि, वालुवा माटो, जस्ता नदिजन्य पदार्थ, खनिज जन्य पदार्थ जस्ता प्राकृतिक श्रोतहरूको व्यवस्था गरी गाउँपालिकाको आन्तरिक आय बृद्धिसंग सम्बन्धीत कार्यमा सहयोग र सहजीकरण ।
- अन्य कार्यालयले तोके बमोजिमका अन्यकार्यहरू ।

४. कृषि विकास शाखा

मुख्य कार्य विवरण

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषि सम्बन्धी बीमा र कर्जा सहजीकरण



- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह निर्माण, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषक समूह दर्ता, नविकरण, नियमन र अनुगमन
- कृषक तालिम, संचालन र व्यवस्थापन
- कृषि प्रविधि आयत, सहजीकरण र व्यवस्थापन
- उन्नत विउविजन आयत, उत्पादन, वितरण
- कृषि निति निर्माणमा सहजीकरण र समन्वय
- कृषि स्रोत/सेवा केन्द्रको स्थापना र व्यवस्थापन
- कृषि सम्बन्धी तोकिएका अन्य कार्य र निर्देशनको पालना र कार्यान्वयन ।

५. पशु सेवा शाखा

मुख्य कार्य विवरण

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्थी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशु विकास सम्बन्धी विभिन्न कार्यक्रमहरू संचालन, अनुगमन, नियमन र प्रतिवेदन कार्य
- पशुपन्थीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्थी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्थी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्थी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- पशु सम्बन्धी औषधिहरूको आपूर्ति, उपयोग र नियमन



- पशु समूह निर्माण, सहकारी र पशु सेवा सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- पशु विकास सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- पशु सेवा सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा पशु सम्बन्धी सूचनाको प्रचारप्रसार
- पशु समूह दर्ता, नविकरण, नियमन र अनुगमन
- कृषक तालिम, संचालन र ब्यबस्थापन
- किसान कल सेन्टरको ब्यबस्थापन
- पशु प्रविधि आयत, सहजीकरण र ब्यबस्थापन
- पशु सेवा सम्बन्धी निति निर्माणमा सहजीकरण र समन्वय
- पशु सेवा स्रोत/सेवा केन्द्रको स्थापना र व्यवस्थापन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
- कृषि सम्बन्धी तोकिएका अन्य कार्य र निर्देशनको पालना र कार्यान्वयन ।

६ शिक्षा, युवा तथा खेलकुद शाखा

मुख्य कार्य विवरण

(क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारीहरूको ब्यबस्थापन
- विद्यालय शिक्षक तथा कर्मचारीहरूका बैठक व्यवस्थापन र सहजीकरण कार्य ।
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन, व्यवस्थापन, नियमन र अनुगमन
- शिक्षा सम्बन्धी निति निर्माण, कानून तर्जुमा, सहयोग र सहजीकरण
- विद्यालय शिक्षक कर्मचारीहरूको शिक्षा प्रशासन अभिलेख ब्यबस्थापन,
- आधारभूत तथा माध्यमिक शिक्षक कर्मचारीहरूको ब्यबस्थापन नियमन र सिफारिस सम्बन्धी कार्य
- वालशिक्षा, बालकलवको दर्ता, ब्यस्थापनमा सहयोग र सहजीकरण
- संस्थागत विद्यालयहरूको अभिलेख ब्यबस्थापन, रेखदेख, अनुगमन र नियमन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन



- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका सम्बन्धी कार्य ।
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
- विधालय अनुमगन कार्य,
- शैक्षिक गतिविधिहरूको प्रतिवेदन तयारी र समिक्षा सम्बन्धी कार्य
- अन्य तोकिएका कार्यहरू

(ख) युवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकुदको विकास र प्रवर्द्धन
- खेलकुद प्रतियोगिता आयोजना र सहभागीता, समन्वय, सहजीकरण
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।
- खेलकुद प्रतियोगिता सम्बन्धी सम्पूर्ण प्रशासनिक कार्य
- युवा सम्बन्धी निति कार्यक्रम निर्माण कार्यान्वयनका विषयहरू
- युवा समुह दर्ता, नविकरण, खारेजी सम्बन्धी कार्य
- युवा सम्बन्धी निति, नियम, र कानून निर्माणमा सहयोग र समन्वय
- युवा लक्षित सम्पूर्ण कार्यक्रम तर्जुमा, व्यवस्थापन र नियमन
- युवा तथा खेलकुद विकास समितिलाई सहयोग र समन्वय
- तोकिएका अन्य कार्यहरू ।

७.स्वास्थ्य शाखा

मुख्य कार्यविवरण

(क) आधारभूत स्वास्थ्य तथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन



- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्वेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- स्वास्थ्य सरसफाई सम्बन्धी तालिक, अभिमुखिकरण कार्य संचालन र व्यवस्थापन
- माहिला स्वास्थ्य, बाल स्वास्थ्य सम्बन्धी कार्यहरू
- भ्याक्सीन व्यवस्थापन, संचालन र अनुगमन
- औषधि वितरण व्यवस्थापन
- ल्याव सम्बन्धी कार्यको व्यवस्थापन, अनुगमन र प्रतिवेदन
- गर्भवति, सुत्केरी, सम्बन्धी सम्पूर्णकार्यहरू र सो व्यवस्थापन नियमन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- गाउँपालिका स्तरीय निति निर्माण, कानुन निर्माण र प्रतिवेदन तयारी सम्बन्धी कार्यमा सहयोग र सहजीकरण
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।
- स्वास्थ्य संस्थाहरूमा नियमानुसार गर्नु पर्ने कार्यहरूको नियमन, अनुगमन



- स्वास्थ्य सम्बन्धी दैनिक प्रशासनिक कार्य
- तोकिए बमोजिमका अन्य कार्यहरू

ख) आयुर्वेद तर्फ

- आयुर्वेद तथा वैकल्पिक चिकित्सासँग सम्बन्धीत निती, कार्यक्रम तथा योजना तयार गरि लागु गर्ने ।
- जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई विस्तार गर्दै उक्त सेवालाई वैज्ञानिक व्यवस्थापन गर्ने ।
- जनताको उच्च स्वास्थ्य प्राप्त गर्ने दैनिक योग, समुचित आहार-विहार तथा स्वस्थवृत्त पालना गर्ने र विकृत जिवनशैली परिवर्तन गर्ने कार्यक्रमहरू व्यवस्था गर्ने ।
- स्थानीय स्तरको जडिबुटीलाई स्थानीय स्तरमै प्रशोधन गरि स्थानीय स्तरकै जनतालाई प्रयोग गरी स्थानीय जनतालाई नै स्वस्थ पार्ने कार्यक्रमको योजना तयार गरि कार्यक्रम लागु गर्ने वातावरण निर्माण गर्ने ।
- विकृत जिवनशैलीजन्य र अन्य दिर्घ रोगहरूबाट पिडीत जनताको स्वास्थ्य परिक्षण र प्रभावकारी उपचार सेवाको प्रवन्ध मिलाउने ।
- स्थानीय स्तरका कृषकलाई उपचारपयोगी जडिबुटी संरक्षण सम्बर्धन र खेति प्रणालीलाई प्रोत्साहन गरि जनताको आय आर्जनमा सुधार गर्ने ।
- संविधानमा व्यवस्था भएअनुसार प्रत्येक नागरिकले राज्यबाट प्राप्त गर्ने आधारभूत स्वास्थ्य सेवामा आयुर्वेद तथा वैकल्पिक चिकित्सासेवाबाट कसैलाई पनि बञ्चित गर्न नपाउने व्यवस्था मिलाउने ।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- विभिन्न संघ-संस्था तथा कार्यालयहरूसँग समन्वय गर्ने ।
- अन्य विविध स्वास्थ्य सेवा सम्बन्धी कार्यहरू गर्ने ।
- तोकिए बमोजिमका अन्य कार्यहरू

ट. सामाजिक विकास तथा कार्यक्रम शाखा

मुख्य कार्यविवरण

ट.१ कानून न्याय तथा मानव अधिकार प्रवर्द्धन ईकाइ

- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन ।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य ।
- न्याय तथा कानूनी राज्यको परिचालन ।
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन ।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन ।
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन र अन्य तोकिएका कार्य

ट.२ लक्षित बर्ग तथा कार्यक्रम व्यवस्थापन ईकाइ



- विभिन्न लक्षित बर्ग सम्बन्धी कार्यक्रमहरूको समन्वय गर्ने, सहजीकरण गर्ने
- विभिन्न कार्यक्रमहरू बीच समन्वय गर्ने
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको गरिबी निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना र अन्य र अन्य तोकिएका कार्य।

८.३ वन बातावरण तथा विपद व्यवस्थापन ईकाइ

(क) वन, वन्यजन्तु, भू-संरक्षण तथा जैविक विविधता संरक्षण

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बर्द्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रवर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, संरक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीउ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन
- नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख



- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायु परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबर्द्धन, व्यवस्थापन र अन्य तोकिएका कार्य

(ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पहिरो नियन्त्रण
- जलवायु परिवर्तन अनुकूलन कार्यक्रम र अन्य तोकिएका कार्य

(ग) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली र अन्य तोकिएका कार्य

८.४ सहकारी, गैसस तथा संघसंस्था परिचालन ईकाइ



क) सहकारी सम्बन्धी कार्य

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन र अन्य तोकिएका कार्य।

ख) गैर सरकारी संस्था परिचालन, समन्वय तथा नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण, परिचालन तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय र अन्य तोकिएका कार्य।

ट.५) संस्कृति, पर्यटन तथा उद्योग ब्यबसाय प्रवर्द्धन ईकाई

क) उद्योग तथा खानी तथा खनिज सम्बन्धी कार्य

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुङ्गा, गिट्टी, बालुवा, माटो, खरीढुङ्गा, फायर क्ले, स्लेट तथा नुन, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
- अन्य तोकिएका कार्य

ख) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन



- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्त्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबर्द्धन र विकास
- परम्परागतरूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्त्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्त्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन
- पुरातात्विक, धार्मिक महत्त्वका सम्पदाहरूको संरक्षण तथा सम्बर्द्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबर्द्धन र विकास र अन्य तोकिएका कार्य

ट.६) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य र प्रतिबन्धन
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन र बैकिङ्ग कार्य
- आधुनिक प्रविधिमाफत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन र अन्य तोकिएका कार्य ।

(ट.७) रोजगार प्रबर्द्धन तथा गरिबी न्यूनीकरण ईकाइ

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी कार्य र अन्य तोकिएका कार्य

(ट.८) महिला, बालबालिका तथा समाज कल्याण ईकाइ

क) लैंगिक समानता



- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट र अन्य तोकिएका कार्य

ख) बालबालिका, किशोर किशोरी तथा युवा

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास, क्षमता विकास, तालिम संचालन र गोष्ठी आयोजना र अन्य तोकिएका कार्य

ग) अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लव/मन्च, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन, नियमन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।



- एकल महिला, अनाथ बालवालिका सम्बन्धी आवश्यक कार्य र अन्य तोकिएका कार्य

८.५) अन्य कार्यहरू

(क) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन, नियमन
- बजार तथा हाट बजार व्यवस्थापन,
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण, सरसफाई कार्यक्रम संचालन,
- होटल, लज, रेस्टुरा होमस्टे संचालन, व्यवस्थापन, अनुगमन, नियमन
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन र अन्य तोकिएका कार्य।

९. आन्तरिक लेखापरीक्षण शाखा

मुख्य कार्यविवरण

- आर्थिक प्रशासन शाखालाई आवश्यक सहयोग, सुभावा प्रदान
- आर्थिक प्रशासन व्यवस्थापनमा नितिगत सुभावा, सहयोग र सल्लाह प्रदान
- आन्तरिक तथा पूर्व लेखापरीक्षण सम्बन्धी कार्य र प्रतिवेदन तयार
- लेखापरीक्षण विवरण (बेरुजुको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालन सम्बन्धी क्षमता विकास कार्य, तालिम र सहजीकरण
- लेखापालन सम्बन्धी कार्यको सहयोग, सहजीकरण र समन्वय सम्बन्धी कार्य
- आर्थिक पारदर्शिता, मितव्ययीता, औचित्यताको परिक्षण र प्रतिवेदन सम्बन्धी कार्य
- बेरुजु फछ्यौट सम्बन्धी कार्य र सो कार्यमा आर्थिक प्रशासन शाखालाई सहयोग र समन्वय
- बेरुजु अभिलेख व्यवस्थापन
- कार्यालयलाई आर्थिक प्रशासन सम्बन्धी नितिगत व्यवस्थामा गाउँपालिकालाई सहयोग
- वार्षिक र चौमासिक आन्तरिक लेखापरीक्षण प्रतिवेदनको तयार, सहयोग र समन्वय
- तोकिएका अन्य कार्यहरू

१०) सूचना प्रविधि शाखा



मुख्य कार्यविवरण

(क) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

- आभनो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आभनो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।
- विधुतिय शासन सम्बन्धी नीति, कानून, योजना कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य
- भौगोलिक सूचना प्रणाली सम्बन्धी कार्य
- सूचना प्रविधि र बिकास सम्बन्धी अन्य कार्य
- भौगर्भिक नक्सा प्रकाशन

(ख) तथ्यांक व्यवस्थापन

- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण र व्यवस्थापन
- आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
- बेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापार, व्यवसायको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- विषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख



- विभिन्न पुस्तक, पत्रिका, प्रोफाइल, योजना, दस्तावेज, ऐन नियम तथा कानून कार्यविधिहरूको प्रकाशनमा सहयोग र समन्वय
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाइल) व्यवस्थापन
- गाउँपालिका भित्रको तथ्यांक संकलन व्यवस्थापन, अद्यावधिक सम्बन्धी सम्पूर्ण कार्य ।
- अन्य तोकिए बमोजिमका कार्यहरू ।

११. वडा सचिवहरूको कार्यविवरण

मुख्य कार्यविवरण

१. वडा समितिबाट सम्पादन हुने निम्न कार्यहरूमा सहयोग, समन्व र सहजीकरण गर्ने कार्यहरू

(क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने कार्यहरू:

- आभनो वडा भित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घर परिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्वा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पार्श्व चित्र तयार तथा अद्यावधिक गर्ने ।

(ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने कार्यहरू

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

(ग) वडाका विकास निर्माणका कार्यहरू गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्रबालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई बि.सि.जि., पोलियो, भिटामिनको व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,



- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्कलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपंक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालक्लव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने, .
- वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी गाउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,



- वडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

(घ) कानून बमोजिमका नियमन कार्य गर्ने:

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घर निर्माण गुणस्तर तथा भवन सहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकमीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साभेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

(ङ) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
- वडा भित्रको व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- संघीय कानून र मापदण्ड बमोजिम गाउँपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
- नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।

च) वडा अध्यक्षले गर्ने निम्न सिफारिसमा सहयोग गर्ने

- नाता प्रमाणित सम्बन्धी कार्य
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस सम्बन्धी कार्य
- बहाल करको लेखाजोखा सिफारिस सम्बन्धी कार्य
- कोठा खोल्न रोहबरमा बस्ने सम्बन्धी कार्य
- मोही लगत कट्टाको सिफारिस सम्बन्धी कार्य
- घरजग्गा करको लेखाजोखा सिफारिस सम्बन्धी कार्य
- जन्म मिति प्रमाणित सम्बन्धी कार्य
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस सम्बन्धी कार्य
- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस सम्बन्धी कार्य



- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित सम्बन्धी कार्य
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस सम्बन्धी कार्य
- अङ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य
- घर पाताल प्रमाणित गर्ने सम्बन्धी कार्य
- व्यक्तिगत विवरण प्रमाणित सम्बन्धी कार्य
- पुर्जामा घर कायम गर्ने सिफारिस सम्बन्धी कार्य
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश सम्बन्धी कार्य
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस सम्बन्धी कार्य
- जग्गा धनीपूजा हराएको सिफारिस सम्बन्धी कार्य
- कागज र मन्जुरीनामा प्रमाणित सम्बन्धी कार्य
- कित्ताकाट गर्न सिफारिस सम्बन्धी कार्य
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने सम्बन्धी कार्य
- जीवितसँगको नाता प्रमाणित सम्बन्धी कार्य
- हकवाला वा हकदार प्रमाणित गर्ने सम्बन्धी कार्य
- नामसारी गर्न सिफारिस सम्बन्धी कार्य
- जग्गाको हक सम्बन्धमा सिफारिस सम्बन्धी कार्य
- मृतकसँगको नाता प्रमाणित तथा सज्मिन सिफारिस सम्बन्धी कार्य
- उद्योग ठाउँसारी गर्न सिफारिस सम्बन्धी कार्य
- जीवित रहेको सिफारिस सम्बन्धी कार्य
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने सम्बन्धी कार्य
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित सम्बन्धी कार्य
- विद्यालयको कक्षा थप गर्न सिफारिस सम्बन्धी कार्य
- पालन पोषणको लागि सिफारिस सम्बन्धी कार्य
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस सम्बन्धी कार्य
- आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित सम्बन्धी कार्य
- विद्यालय ठाउँ सारी गर्न सिफारिस सम्बन्धी कार्य
- धारा तथा विद्युत जडानको लागि सिफारिस सम्बन्धी कार्य
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित सम्बन्धी कार्य

२. अन्य कार्यहरू

- वडा अध्यक्षको निर्देशन अनुसार वडा समितिको बैठक बोलाउने र सहभागी हुने ।
- बार्षिक कार्यक्रम तथा बजेट तयार गरी बैठकमा पेश गर्न सहजीकरण गर्ने
- वडा समिति, गाउँसभा र गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्ने।
- वडा कार्यालयको दैनिक प्रशासनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
- वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालयले तोकिएका अन्य कार्यहरू गर्ने ।

८. आर्थिक वर्ष ०७८/०७९ को आय-व्यय विवरण ।

क) आय

शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात
संघीय सरकार	२७,३०,००,०००	२१,७६,९७,६४२	७९.७३	५,५३,०२,३५८
१३३११ समानिकरण अनुदान	८,५७,००,०००	६,४२,७५,०००	७५	२,१४,२५,०००
१३३१२ शसर्त अनुदान चालु	१५,०८,००,०००	१२,६०,४७,६४२	८३.५९	२,४७,५२,३५८
१३३१३ शसर्त अनुदान पुँजीगत	१,५७,००,०००	१,१७,७५,०००	७५	३९,२५,०००
१३३१४ विशेष अनुदान चालु	८३,००,०००	६२,२५,०००	७५	२०,७५,०००
१३३१७ समपुरक अनुदान पुँजीगत	१,२५,००,०००	९३,७५,०००	७५	३१,२५,०००
प्रदेश सरकार	३,३५,१६,०००	१,६७,५८,०००	५०	१,६७,५८,०००
१३३११ समानिकरण अनुदान	३९,७२,०००	१९,८६,०००	५०	१९,८६,०००
१३३१२ शसर्त अनुदान चालु	८५,४४,०००	४२,७२,०००	५०	४२,७२,०००
१३३१४ विशेष अनुदान चालु	६०,००,०००	३०,००,०००	५०	३०,००,०००
१३३१६ समपुरक अनुदान चालु	१,५०,००,०००	७५,००,०००	५०	७५,००,०००
राजस्व बाडफाड	७,८३,०३,७३३	४,४५,६६,२२९.४०	५६.९९	३,३७,३७,५०३.६०
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	३,६२,५७,५००	४,२०,६३,७८०.७९	११६.०९	(५८,०६,२८०.७९)
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	३,६२,५७,५००	०	०	३,६२,५७,५००
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	५७,८८,७३३	२५,०२,४४८.६९	४३.२३	३२,८६,२८४.३१
अन्तरिक श्रोत	४,१२,११,५१५.६०	३,६७,५४,९३३.१५	८९.१९	४४,५६,५८२.४५
१११३१ सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर	५,००,०००	२,१४,२५९.३४	४२.८५	२,८५,७४०.६६
११३१४ भुमिकर/मालपोत	४,००,०००	९,४५,२८६.३९	२३६.३२	(५,४५,२८६.३९)
११३२१ घरवहाल कर	२,००,०००	७८,७१९.६४	३९.३६	१,२१,२८०.३६
११६३२ अखेटोपहारमा लाग्ने कर	५०,०००	०	०	५०,०००
११६९१ अन्य कर	५,२०,०००	५,१६,२९०	९९.२९	३,७१०
१४१५९ अन्य स्रोतबाट प्राप्त रोयल्टी	८५,००,०००	०	०	८५,००,०००
१४२२१ न्यायिक दस्तूर	५,०००	२,९७०	५९.४	२,०३०
१४२२४ परीक्षा शुल्क	३०,०००	१०,३००	३४.३३	१९,७००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	१,००,०००	४५,०७१.२३	४५.०७	५४,९२८.७७
१४२४३ सिफारिश दस्तूर	८,००,०००	७,९६,४१०.६८	९९.५५	३,५८९.३२



१४२४५ नाता प्रमाणित दस्तुर	२५,०००	४९,२७०	१९७.०८	(२४,२७०)
१४२४९ अन्य दस्तुर	१,३०,०००	५,९८,१४१	४६०.११	(४,६८,१४१)
१४३११ न्यायिक दण्ड, जरिवाना र जफत	४०,०००	०	०	४०,०००
१४६११ व्यवसाय कर	७,००,०००	३,२६,५३५	४६.६५	३,७३,४६५
३२१२२ बैंक मौज्दात	२,९२,११,५१५.६०	३,३१,७१,६७९.८७	११३.५६	(३९,६०,१६४.२७)
जम्मा	४२,६०,३१,२४८.६०	३१,५७,७६,८०४.५५	७४.१२	११,०२,५४,४४४.०५

ख) व्यय

शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
चालु	२९,२४,६२,२४८.६०	१६,३३,४३,५५७.४४	५५.८५	१२,९१,१८,६९१.१६
२११११ पारिश्रमिक कर्मचारी	१२,९६,०१,०१८	८,७८,२०,३५१.५०	६७.७६	४,१७,८०,६६६.५०
२११२१ पोशाक	४,६०,०००	२,५०,०००	५४.३५	२,१०,०००
२११२३ औषधीउपचार खर्च	१,००,०००	०	०	१,००,०००
२११३१ स्थानीय भत्ता	१९,२६,०००	७,८५,८०६	४०.७९	११,४०,१९४
२११३२ महंगी भत्ता	१०,३२,०००	४,६०,०००	४४.५७	५,७२,०००
२११३३ फिल्ड भत्ता	२,००,०००	०	०	२,००,०००
२११३४ कर्मचारीको बैठक भत्ता	६,००,०००	१४,०९५	२.३५	५,८५,९०५
२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	१२,९४,७००	५,७७,६००	४४.६१	७,१७,१००
२११३९ अन्य भत्ता	१,७२,०००	०	०	१,७२,०००
२११४१ पदाधिकारी बैठक भत्ता	२१,६५,०००	१०,३५,५००	४७.८३	११,२९,५००
२११४२ पदाधिकारीअन्य सुबिधा	७५,०४,०००	५२,९४,५००	७०.५६	२२,०९,५००
२१२१२ कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	६,००,०००	०	०	६,००,०००
२१२१४ कर्मचारी कल्याण कोष	४,००,०००	४,००,०००	१००	०
२२१११ पानी तथा बिजुली	५,००,०००	२,३७,६५९.०५	४७.५३	२,६२,३४०.९५
२२११२ संचार महसुल	८,०८,०००	४,४९,२३३	५५.६	३,५८,७६७
२२२१२ इन्धन (कार्यालय प्रयोजन)	११,००,०००	६,६०,२५६.५०	६०.०२	४,३९,७४३.५०



२२२१३ सवारी साधन मर्मत खर्च	१२,००,०००	४,१६,४०७.२८	३४.७	७,८३,५९२.७२
२२२१४ बिमा तथा नवीकरण खर्च	३,००,०००	२,०३,८२५.६४	६७.९४	९६,१७४.३६
२२२२१ मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	६,५०,०००	१,४०,०१६	२१.५४	५,०९,९८४
२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१६,००,०००	७,६९,२४९.६०	४८.०८	८,३०,७५०.४०
२२३११ मसलन्द तथा कार्यालय सामग्री	२५,८५,०००	१३,६१,६७७	५२.६८	१२,२३,३२३
२२३१३ पुस्तक तथा सामग्री खर्च	१२,५०,०००	११,६५३	०.९३	१२,३८,३४७
२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	१६,४०,०००	११,५२,५८१.९९	७०.२८	४,८७,४१८.०१
२२४११ सेवा र परामर्श खर्च	१०,००,०००	५,१९,९००	५१.९९	४,८०,१००
२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	७,००,०००	०	०	७,००,०००
२२४१३ करार सेवा शुल्क	१,००,००,०००	४८,१८,९५९	४८.१९	५१,८१,०४१
२२४१९ अन्य सेवा शुल्क	६०,००,०००	४२,१२,८१३	७०.२	१७,८७,१८७
२२५११ कर्मचारी तालिम खर्च	९,००,०००	८,९९,०७१	९९.९	९२९
२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	३०,०००	२९,९५०	९९.८३	५०
२२५२१ उत्पादन सामग्री / सेवा खर्च	२५,०००	२४,२००	९६.८	८००
२२५२२ कार्यक्रम खर्च	४,०९,६९,०००	१,८६,१३,६८९	४५.४३	२,२३,५५,३११
२२५२९ विविध कार्यक्रम खर्च	४,९१,९६,५००	२,०१,७४,५४८	४१.०१	२,९०,२१,९५२
२२६११ अनुगमन, मूल्यांकन खर्च	२२,१७,०००	०	०	२२,१७,०००
२२६१२ भ्रमण खर्च	२३,६८,०००	१४,०५,४३८	५९.३५	९,६२,५६२
२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	२,००,०००	०	०	२,००,०००
२२६१९ अन्य भ्रमण खर्च	१,००,०००	०	०	१,००,०००
२२७११ विविध खर्च	३७,०५,०००	२१,५४,९०७	५८.१६	१५,५०,०९३
२२७२१ सभा सञ्चालन खर्च	४,००,०००	०	०	४,००,०००
२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	३,३८,०००	३,३७,९९२	१००	८



२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	६,५३,०००	३,०२,७२९.२८	४६.३६	३,५०,२७०.७२
२५३१४ धार्मिक तथा सांस्कृतिक संस्था सहायता	५०,०००	५०,०००	१००	०
२५३१५ अन्य संस्था सहायता	३,५०,०००	४७,८४१	१३.६७	३,०२,१५९
२६४१३ अन्य संस्थालाई सःशर्त चालु अनुदान	४,००,०००	१,३०,०००	३२.५	२,७०,०००
२७१११ सामाजिक सुरक्षा	८,०००	८,०००	१००	०
२७२११ छात्रवृत्ति	१८,२५,०००	०	०	१८,२५,०००
२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	३९,००,०००	३७,९०,०००	९७.१८	१,१०,०००
२७२१३ औषधीखरिद खर्च	२१,००,०००	१४,९७,४३७	७१.३१	६,०२,५६३
२८१४२ घरभाडा	१०,००,०००	३,७१,१७५	३७.११	६,२८,८२५
२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	५,००,०००	२,६५,२८०	५३.०६	२,३४,७२०
२८२११ राजस्व फिर्ता	३९,९०,८१४	०	०	३९,९०,८१४
२८२१९ अन्य फिर्ता	१६,४९,२१६.६०	१६,४९,२१६.६०	१००	०
२८९११ भैपरी आउने चालु खर्च	२,००,०००	०	०	२,००,०००
पूँजीगत	१३,३५,६९,०००	३,५६,७१,८६०.९८	२६.७१	९,७८,९७,१३९.०२
३११११ आवासीय भवन निर्माण/खरिद	३८,००,०००	१६,००,०००	४२.११	२२,००,०००
३१११२ गैर आवासीय भवन निर्माण/खरिद	१,२६,००,०००	५९,१९,३७०	४६.९८	६६,८०,६३०
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	४,००,०००	२५,०००	६.२५	३,७५,०००
३११२१ सवारी साधन	८,००,०००	०	०	८,००,०००
३११२२ मेशिनरी तथा औजार	१९,८४,०००	१२,५८,८९१.९०	६३.४५	७,२५,१०८.१०
३११२३ फर्निचर तथा फिक्चर्स	२०,००,०००	४,९९,५२७	२४.९८	१५,००,४७३
३११३५ पूँजीगत परामर्श खर्च	२,००,०००	१,५२,०००	७६	४८,०००
३११४१ सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति खर्च	१,४५,०११	०	०	१,४५,०११
३११५१ सडक तथा पूल निर्माण	६,२०,९६,२१७	१,१२,८८,१०६.३३	१८.१८	५,०८,०८,११०.६७
३११५३ विद्युत संरचना निर्माण	५,००,०००	०	०	५,००,०००
३११५५ सिंचाई संरचना निर्माण	८८,४३,३५५	१९,३४,६०२	२१.८८	६९,०८,७५३



३११५६ खानेपानी संरचना निर्माण	९८,२०,५००	३२,५०,३६४.७५	३३.१	६५,७०,४३५.२५
३११५८ सरसफाई संरचना निर्माण	३,५०,०००	२,३१,३२२	६६.०९	१,१८,६७८
३११५९ अन्य सार्वजनिक निर्माण	१,६२,०४,६१७	६६,१३,८२४	४०.८१	९५,९०,७९३
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	४३,२५,०००	४८,८५३	१.१२	४२,७६,१४७
३११७१ पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	८०,००,०००	२८,५०,०००	३५.६३	५१,५०,०००
३११७२ पूँजीगत अनुसन्धान तथा परामर्श	१५,००,०००	०	०	१५,००,०००
जम्मा	४२,६०,३१,२४८.६०	१९,९०,१५,४१८.४२	४६.७१	२२,७०,१५,८३०.१८

९. आर्थिक वर्ष २०७८/०७९को हाल सम्मको क्षेत्रगत बजेट खर्च विवरण ।

आ.व. : २०७८/०७९ महिना : सबै अवधी : २०७८/०४/०१-२०७८/१२/३०					
सि.नं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौज्दात
१	आर्थिक विकास	२,२७,६२,६५५	५०,२२,३७०	२२.०६	१,७७,४०,२८५
१	कृषि	९२,८५,०००	१२,८९,२३०	१३.८९	७९,९५,७७०
२	उद्योग	२९,००,०००	८,३७,३३०	२८.८७	२०,६२,६७०
३	जलश्रोत तथा सिंचाई	८७,६४,१५५	१९,३४,६०२	२२.०७	६८,२९,५५३
४	पशुपन्छी विकास	१८,१३,५००	९,६१,२०८	५३	८,५२,२९२
२	सामाजिक विकास	१९,७६,९२,३९९.६०	११,७९,०९,३३८.१३	५९.६४	७,९७,८३,०६१.४७
१	शिक्षा	१३,९०,०६,१२७.४२	९,३१,५५,७१७.४२	६७.०२	४,५८,५०,४१०
२	स्वास्थ्य	३,०६,६५,०००	१,५६,४९,२७८.७८	५१.०३	१,५०,१५,७२१.२२
३	खानेपानी तथा सरसफाई	१,०९,३५,२७२.१८	३६,४१,९५८.९३	३३.२९	७२,९३,३१३.२५
४	भाषा तथा संस्कृति	९,५०,०००	७,३५,५२८	७७.४२	२,१४,४७२
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	८९,९०,०००	३१,७२,४२५	३५.२९	५८,१७,५७५
६	युवा तथा खेलकुद	१६,००,०००	०	०	१६,००,०००
७	सामाजिक सुरक्षा तथा संरक्षण	५५,४६,०००	१५,५४,४३०	२८.०३	३९,९१,५७०
३	पूर्वाधार विकास	९,६१,७०,८४५	२,३२,५९,९५१.९३	२४.१९	७,२९,१०,८९३.०७
१	यातयात पूर्वाधार	६,५७,९९,४२८	१,२४,८७,९०२.३३	१८.९८	५,३३,११,५२५.६७
२	भवन, आवास तथा सहरी विकास	२,५८,६१,०००	९८,२२,७०९.६०	३७.९७	१,६०,३८,२९०.४०
३	उर्जा	१८,००,०००	७,९५,३४०	४४.१९	१०,०४,६६०
४	सम्पदा पूर्वाधार	१३,१०,४१७	१,५४,०००	११.७५	११,५६,४१७



५	विज्ञान तथा प्रविधि	१४,००,०००		०	१४,००,०००
४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	२,९९,९५,८१४	१,४१,१३,४५८	४७.०५	१,५८,८२,३५६
१	वातावरण तथा जलवायु	५५,०००	५५,०००	१००	०
२	विपद व्यवस्थापन	३३,००,०००	३,३८,४२९	१०.२६	२९,६१,५७१
३	शासन प्रणाली	२,४६,४०,८१४	१,२६,०१,३२९	५१.१४	१,२०,३९,४८५
४	तथ्यांक प्रणाली	२०,००,०००	११,१८,७००	५५.९४	८,८१,३००
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	७,९४,०९,५३५	३,८७,१०,३००.३६	४८.७५	४,०६,९९,२३४.६४
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	७,९४,०९,५३५	३,८७,१०,३००.३६	४८.७५	४,०६,९९,२३४.६४
कुल जम्मा		४२,६०,३१,२४८.६०	१९,९०,१५,४१८.४२	४६.७१	२२,७०,१५,८३०.१८

१०. गाउँपालिकाले निर्माण गरेका ऐन कानून, निति नियम, मापदण्ड, कार्यविधि र नियमावली तथा निर्देशिकाहरू:

ऐनहरू

सि.नं.	कानूनको नाम	स्वीकृत मिति	प्रमाणिकरण मिति	राजपत्रमा प्रकाशित मिति	खण्ड	कैफियत
१	सरुमरानी गाउँपालिका आर्थिक ऐन २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड संख्या १	
२	सरुमरानी गाउँपालिका विनियोजन ऐन २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड संख्या २	
३	सरुमरानी गाउँपालिका शिक्षा ऐन, २०७५	२०७५।०३।२९	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड संख्या १	
४	सरुमरानी गाउँपालिका आर्थिक ऐन २०७५	२०७५।०३।२२	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड संख्या २	
५	सरुमरानी गाउँपालिका विनियोजन ऐन २०७५	२०७५।०३।२२	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड संख्या ३	
६	सरुमरानी गाउँपालिका स्थानिय तह सहकारी ऐन २०७५	२०७५।०९।२७	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड संख्या ४	
७	सरुमरानी गाउँपालिका सुशासन संचालन तथा व्यवस्थापन निति २०७५	२०७५।०९।२७	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड संख्या ५	
८	सरुमरानी गाउँपालिका विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५	२०७५।०९।२८	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड संख्या ६	
९	सरुमरानी गाउँपालिका न्यायिक समिति कार्यविधि ऐन २०७५	२०७५।०९।२८	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड संख्या ७	



१०	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७६	२०७६।०३।१०	२०७६।०३।१०	२०७६।०३।१०	खण्ड ३ संख्या १	
११	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७६	२०७६।०३।१०	२०७६।०३।१०	२०७६।०३।१०	खण्ड ३ संख्या २	
१२	सरुमारानी गाउँपालिका कृषि विकास तथा व्यवसाय प्रवर्द्धन ऐन २०७६	२०७६।१०।२९	२०७६।११।०७	२०७६।११।०७	खण्ड ३ संख्या ३	
१३	सरुमारानी गाउँपालिका पूर्वाधार विकास व्यवसाय सम्बन्धी ऐन २०७६	२०७६।१०।२९	२०७६।११।०७	२०७६।११।०७	खण्ड ३ संख्या ४	
१४	सरुमारानी गाउँपालिका औद्योगिक व्यवसाय ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ५	
१५	सरुमारानी गाउँपालिका सार्वजनिक निजि साझेदारी ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ६	
१६	सरुमारानी गाउँपालिका संस्था दर्ता ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ७	
१७	सरुमारानी गाउँपालिका तथ्यांक अभिलेख व्यवस्थापन ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ८	
१८	सरुमारानी गाउँपालिका वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धी ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ९	
१९	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७७	२०७७।०३।१०	२०७७।०३।१०	२०७७।०३।१०	खण्ड ४ संख्या १	
२०	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७७	२०७७।०३।१०	२०७७।०३।१०	२०७७।०३।१०	खण्ड ४ संख्या २	
२१	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७८	२०७८।०३।१०	२०७८।०३।११	२०७८।०३।११	खण्ड ५ संख्या १	
२२	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७८	२०७८।०३।१०	२०७८।०३।११	२०७८।०३।११	खण्ड ५ संख्या २	
२३	सरुमारानी गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ३	
२४	सरुमारानी गाउँपालिकाको स्वास्थ्य सेवा ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ४	
२५	एफ.एम रेडियो (व्यवस्थापन तथा सञ्चालन) गर्न बनेको ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ५	
२६	स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बनेको ऐन, २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ६	
२७	खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ७	



कार्यविधि तथा निर्देशिकाहरू:

सरुमारानी गाउँपालिका बाट लागु भएका कानूनहरूको विवरण (भाग २)						
सि.नं.	कानूनको नाम	स्वीकृत मिति	प्रमाणिकरण मिति	राजपत्रमा प्रकाशित मिति	खण्ड	कै प न य त
१	सरुमारानी गाउँपालिका ,गाउँ कार्यपालिका बैठक संचालन सम्बन्धी कार्यविधि २०७४	२०७४।०४।०२	२०७४।०४।०२	२०७५।०३।२६	खण्ड १ संख्या १	
२	सरुमारानी गाउँपालिका गाउँकार्यपालिका कार्य विभाजन नियमावली २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या २	
३	सरुमारानी गाउँपालिका गाउँकार्यपालिका कार्य सम्पादन नियमावली २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ३	
४	सरुमारानी गाउँपालिका गाउँसभा संचालन कार्यविधि २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ४	
५	सरुमारानी गाउँपालिका निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण कार्यविधि नियमावलि २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ५	
६	सरुमारानी गाउँपालिकाका पदाधिकारीहरूको आचार संहिता २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ६	
७	सरुमारानी गाउँपालिकाको विपद कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ७	
८	सरुमारानी गाउँपालिकाको मर्मत संभार कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ८	
९	सरुमारानी गाउँपालिकाको विपन्न असाहय कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ९	
१०	सरुमारानी गाउँपालिकाको दिर्घ रोग स्वास्थ्य कोष कार्यविधि, २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या १०	
११	सरुमारानी गाउँपालिकाको बर्थिङ सेन्टरहरू बाट आकास्मिक रुपमा प्रेषण कोषको व्यवस्थापन कार्यविधि २०७५	२०७४।१२।१३	२०७४।१२।१३	२०७५।०३।२६	खण्ड १ संख्या ११	
१२	सरुमारानी गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५	२०७५।०१।०४	२०७५।०१।०४	२०७५।०३।२६	खण्ड २ संख्या ३	



१३	सरुमारानी गाउँपालिकाको घ बर्गको निर्माण व्यवस्थापन ईजाजत पत्र सम्बन्धी कार्यविधि २०७५	२०७५।०९।०४	२०७५।०९।०४	२०७५।०३।२६	खण्ड २ संख्या २
१४	सरुमारानी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	२०७५।०९।०४	२०७५।०९।०४	२०७५।०३।२६	खण्ड २ संख्या १
१५	सरुमारानी गाउँपालिका संस्थागत विद्यालय संचालन अनुमति कार्यविधि २०७५	२०७५।०९।०४	२०७५।०९।०४	२०७५।०३।२६	खण्ड २ संख्या ४
१६	सरुमारानी गाउँपालिका किसान संग गाउँसरकार कार्यक्रम संचालन कार्यविधि २०७५	२०७५।०९।०४	२०७५।०९।०४	२०७५।०३।२६	खण्ड २ संख्या ५
१७	सरुमारानी गाउँपालिका स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५	२०७५।०३।१७	२०७५।०३।१७	२०७५।०३।१७	खण्ड २ संख्या ६
१८	सरुमारानी गाउँपालिका लेखा समिति कार्यविधि २०७५	२०७५।०५।०७	२०७५।०५।०७	२०७५।०५।०७	खण्ड २ संख्या ७
१९	सरुमारानी गाउँपालिका स्वास्थ्य चौकी नभएका वडाहरूमा स्वास्थ्य संस्था संचालन व्यवस्थापन कार्यक्रम कार्य संचालन कार्यन्वयन निर्देशिका २०७५	२०७५।०५।२१	२०७५।०५।२१	२०७५।०५।२१	
२०	सरुमारानी गाउँपालिका व्यवसायदर्ता तथा नविकरण कार्यविधि, २०७५	२०७५।०६।२१	२०७५।०६।२३	२०७५।०६।२३	खण्ड २ संख्या ८
२१	सरुमारानी गाउँपालिका बजार अनुगमन निर्देशिका २०७५	२०७५।०७।१८	२०७५।०७।२७	२०७५।०७।२७	खण्ड २ संख्या ९
२२	सरुमारानी गाउँपालिका सामुदायिक वन सभ्मेदारी कार्यक्रम कार्यविधि, २०७५	२०७५।०७।१८	२०७५।०७।२८	२०७५।०७।२८	खण्ड २ संख्या १०
२३	सरुमारानी गाउँपालिका छोरी पेवा वचत कोष सञ्चालन कार्यविधि, २०७५	२०७५।०८।०६	२०७५।०८।०६	२०७५।०८।०६	खण्ड २ संख्या ११
२४	सरुमारानी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५	२०७५।०८।०६	२०७५।०८।०६	२०७५।०८।०६	खण्ड २ संख्या १२
२५	सरुमारानी गाउँपालिका अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५	२०७५।०८।२३	२०७५।०८।२३	२०७५।०८।२३	खण्ड २ संख्या १३
२६	सरुमारानी गाउँपालिका टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७५	२०७५।०८।२३	२०७५।०८।२३	२०७५।०८।२३	खण्ड २ संख्या १४



२७	सरुमारानी गाउँपालिका शिक्षा योजना तथा शैक्षिक गुणस्तर सुधार कार्यान्वयन कार्यविधि, २०७५	२०७५।०९।२०	२०७५।०९।२०	२०७५।०९।२०	खण्ड २ संख्या १५
२८	सरुमारानी गाउँपालिका मेलमिलाप कार्यसंचालन कार्यविधि २०७५	२०७५।१२।०३	२०७५।१२।०३	२०७५।१२।०३	खण्ड २ संख्या १६
२९	सरुमारानी गाउँपालिकाको सान संग गाउँसरकार उत्पादन पकेट कार्यविधि २०७५	२०७५।१२।२२	२०७५।१२।२२	२०७५।१२।२२	खण्ड २ संख्या १७
३०	सरुमारानी गाउँपालिका साधारण नदिजन्य सामग्री ढुंगा गिट्टी बालुवा उत्खनन तथा निकासी सम्बन्धी कार्यविधि २०७६	२०७६।०१।३१	२०७६।०१।३१	२०७६।०१।३१	खण्ड ३ संख्या १
३१	सरुमारानी गाउँपालिका वडा नं. २ को विपन्न तथा अशक्त बाल कल्याण कार्यक्रम कार्यविधि २०७६	२०७६।०१।३१	२०७६।०१।३१	२०७६।०१।३१	खण्ड ३ संख्या २
३२	सरुमारानी गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि २०७६	२०७६।०३।१७	२०७६।०३।१७	२०७६।०३।१७	खण्ड ३ संख्या ३
३३	सरुमारानी गाउँपालिका सुत्केरी पोषण सहायता कार्यविधि २०७६	२०७६।०३।१७	२०७६।०३।१७	२०७६।०३।१७	खण्ड ३ संख्या ४
३४	सरुमारानी गाउँपालिका अनाथ बालबालिका मासिक भत्ता कार्यविधि २०७६	२०७६।०३।१७	२०७६।०३।१७	२०७६।०३।१७	खण्ड ३ संख्या ५
३५	सरुमारानी गाउँपालिका मध्यम अपांग सहायता कोष कार्यान्वयन कार्यविधि २०७६	२०७६।०३।२७	२०७६।०३।२७	२०७६।०३।२७	खण्ड ३ संख्या ६
३६	सरुमारानी गाउँपालिका स्वास्थ्य संस्था दर्ता अनुमति कार्यविधि २०७६	२०७६।०७।२९	२०७६।०७।२९	२०७६।०७।२९	खण्ड ३ संख्या ७
३७	सरुमारानी गाउँपालिका ल्याब संचालन कार्यविधि २०७६	२०७६।०७।२९	२०७६।०७।२९	२०७६।०७।२९	खण्ड ३ संख्या ८
३८	सरुमारानी गाउँपालिका घर बहाल कर व्यवस्थापन कार्यविधि २०७६	२०७६।१०।२८	२०७६।११।०१	२०७६।११।०१	खण्ड ३ संख्या ९
३९	सरुमारानी गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि २०७६	२०७६।१०।२८	२०७६।११।०१	२०७६।११।०१	खण्ड ३ संख्या १०
४०	सरुमारानी गाउँपालिका गाउँपालिका शिक्षा निति २०७६	२०७६।१०।२८	२०७६।११।०२	२०७६।११।०२	खण्ड ३ संख्या ११
४१	सरुमारानी गाउँपालिका जस्तापाता वितरण सम्बन्धी कार्यविधि २०७७	२०७७।०५।२८	२०७७।०५।३१	२०७७।०५।३१	खण्ड ४ संख्या १



४२	सरुमारानी गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ पारित सम्बन्धमा ।	२०७७।०५।२८	२०७७।०५।३१	२०७७।०५।३१	खण्ड ४ संख्या २
४३	सरुमारानी गाउँपालिका टेम्पो तथा अटोरिक्षा व्यवस्थापन निर्देशिक २०७७	२०७७।०८।०९	२०७७।०८।१२	२०७७।०८।१२	खण्ड ४ संख्या ३
४४	सरुमारानी गाउँपालिका घर जग्गा नक्शा अभिलेखिकरण कार्यविधि २०७७	२०७७।०८।०९	२०७७।०८।१२	२०७७।०८।१२	खण्ड ४ संख्या ४
४५	सरुमारानी गाउँपालिकाको साभेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७७	२०७७।९।२८	२०७७।९।२८	२०७७।९।२८	खण्ड ४ संख्या ६
४६	सरुमारानी गाउँपालिकाको कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि, २०७७	२०७७।९।२८	२०७७।९।२९	२०७७।९।२९	खण्ड ४ संख्या ५
४७	सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७७	२०७७।११।२५	२०७७।११।२५	२०७७।११।२६	खण्ड ४ संख्या ७
४८	बेरोजगार युवा लक्षित कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रम संचालन कार्यविधि, २०७७	२०७७।१२।२७	२०७७।१२।२७	२०७७।१२।२७	खण्ड ४ संख्या ८
४९	सरुमारानी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ (प्रथम संशोधन २०७८)	०३/१०/२०७८	०३/१०/२०७८	०३/१०/२०७८	खण्ड ५ संख्या १
५०	सरुमारानी गाउँपालिकाको कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि, २०७७ (प्रथम संशोधन २०७८)	२०७८/४/३२	२०७८/४/३२	२०७८/४/३२	खण्ड ५ संख्या २
५१	मेलमिलाप केन्द्र संचालन कार्यविधि २०७८	०६/१०/२०७८	०६/१०/२०७८	०६/१०/२०७८	खण्ड ५ संख्या ३
५२	स्थानीय वडा सभा र साझेदारी मन्चको गठन, तथा संचालन कार्यविधि २०७८	०६/१०/२०७८	०६/१०/२०७८	०६/१०/२०७८	खण्ड ५ संख्या ४
५३	स्थानीय वडा सभा र साझेदारी मन्चको गठन, तथा संचालन कार्यविधि २०७८	०६/१०/२०७८	०६/१०/२०७८	०६/१०/२०७८	खण्ड ५ संख्या ५
५४	बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	२०७८।१०।०३	२०७८।१०।०३	२०७८।१०।०५	खण्ड ५ संख्या ६
५५	अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	२०७८।१०।०३	२०७८।१०।०३	२०७८।१०।०५	खण्ड ५ संख्या ७
५६	सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि २०७८	२०७८।१०।०३	२०७८।१०।०३	२०७८।१०।०५	खण्ड ५ संख्या ८
५७	औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८	२०७८।१०।०३	२०७८।१०।०३	२०७८।१०।०५	खण्ड ५ संख्या ९



५८	स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	२०७८ १० ०३	२०७८ १० ०३	२०७८ १० ०५	खण्ड ५ संख्या १०	
५९	सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि, २०७८	२०७८ १० ०३	२०७८ १० ०३	२०७८ १० ०५	खण्ड ५ संख्या ११	
६०	स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि, २०७८	२०७८ १० ०३	२०७८ १० ०३	२०७८ १० ०५	खण्ड ५ संख्या १२	
६१	गाउँपालिका आपतकालीन कार्यसञ्चालन केन्द्र कार्यसञ्चालन कार्यविधि २०७८	२०७८ १० ०३	२०७८ १० ०३	२०७८ १० ०५	खण्ड ५ संख्या १३	
६२	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८	२०७८ १० ०३	२०७८ १० ०३	२०७८ १० ०५	खण्ड ५ संख्या १४	
६३	संस्था दर्ता तथा नियमन सम्बन्धि कार्यविधि २०७८	२०७८ १० ०३	२०७८ १० ०३	२०७८ १० ०५	खण्ड ५ संख्या १५	

११ .चालु आ.ब.को २०७८ हाल सम्मको आन्तरिक आएको प्रगति विवरण ।

आन्तरिक आय:

विवरण	गाउँकार्यपालिकाको कार्यालय	१ नं वडा कार्यालय	२ नं वडा कार्यालय	३ नं वडा कार्यालय	४ नं वडा कार्यालय	५ नं वडा कार्यालय	६ नं वडा कार्यालय	जम्मा
सम्पत्ति कर	२७०	७६,४३८	७९,३१४	२०,६२०	२६,३५२	७,३०३	१४,५७८	२,२४,८७५
व्यवसाय	२८२,२०५	३७५	२,३२५,१००	०	६००	७००	०	२,८६,२०५
भुमि तथा मालपोत कर	६०,१०१	५४,४८३	९९,६७४	४५,७७४	४१,३२८	३७,५०७	१३४,१३९	४,१२,९६८
एकिकृत सम्पत्ती कर	०	०	०	०	४२०	०	०	४२०
भुमि तथा मालपोत कर	५२१,३१२	०	०	०	०	०	०	५,२१,३१२
घर बहाल कर	५०,७१२	०	०	०	११,८६२	०	०	६२,५७४
विज्ञापन कर	२५,५००	०	०	०	०	०	०	२५,५००
व्यावसाय रजिष्ट्रेशनदस्तुर	४०,८३०	०	०	०	०	५००	०	४१,३३०



अन्य कर -	०	१,०००।०	०	६०	२१०	७६०	०	२,०३०
अन्य सेवा शुल्क	०	१,०००	११,११०	०	५४०	८९०	४५०	१३,९९०
न्यायिक दस्तुर	२,८००	०	०	५००	०	०	०	३,३००
शिक्षा क्षेत्रकोआम्दानी	१४,२००	०	०	०	०	०	०	१४,२००
परीक्षा शुल्क	९,६००	०	०	०	०	०	०	९,६००
अन्य प्रशासनिक सेवाशुल्क	०	०	४,३८०	१३,४००	०	४,६००	०	२२,३८०
नक्सापास दस्तुर	३९,९६५	०	१,९६२	२००	०	५००	२००	४२,८२७
सिफारिस दस्तुर	५,०००	१६६,५५०	२६,९८०	१११,०३०	६५,२२०	२४,१८०	७,७००	४,०६,६६०
व्यक्तिगत घटन दर्तादस्तुर	०	३७,९००	४३,९१०	४५,६००	६३,४००	३५,६००	३३,१००	२,५९,५१०
नाता प्रमाणित दस्तुर	०	१०,५००	९,२००	१०,३२०	१२,५००	४,२३०	२५०	४७,०००
अन्य दस्तुर	१२४,५५५	१७,५००	५००	६,२८०	४,५३०	८,८००	११,८९०	१,७४,०५५
अन्य राजस्व	०	०	०	३,६००।००	०	०	०	३,६००
घर कर	०	०	०	६४०	०	०	०	६४०
कवाडी कर	४०,०००	०	०	०	०	०	०	४०,०००
दहत्तर बहत्तरको विक्रीआय	१,३६६,७८०	०	०	०	०	०	०	१३,६६,७८०
जम्माजतिप्रमाणित दस्तुर	०	०	२००	०	२००	१,२००	२,०००	३,६००



व्यक्तीगत विवरणप्रमाणित	०	०	२५०	०	०	०	८००	१,०५०
सिफारिस दस्तुर	३,०००	१,३००	१५७,४३०	२६,७५०	५८,९००	५८,९००	९९,५५०	४,०५,८३०
जम्मा	२५,२६,७९०	३,६७,०४६	४,३७,२३५	२,८४,७७४	२,८६,०६२	१,८५,६७०	३,०४,६५७	
कुल जम्मा	४३,९२,२३७							

१२. चालु आ.ब. २०७८/०७९ को तेस्रो त्रैमासिक सम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको विवरण ।

- सरुमारानी गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न ।
- गाउँकार्यपालिकाको ९ वटा बैठक सम्पन्न । हालसम्म ९७ ओटा बैठक सम्पन्न ।
- हालसम्म कर्मचारी बैठक ११ पटक । पुर्वाधार विकास समितिको बैठक ३ पटक । लेखा समिति, विधेयक समिति, सामाजिक विकास समितिको बैठक २।२ पटक तथा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, राजस्व परामर्श समितिको बैठक १।१ पटक बसेको ।
- कार्तिक महिनामा उपभोक्ता समितिका पदाधिकारीहरूका लागि ६ ओटै वडामा अभिमुखिकरण तालिम सञ्चालन ।
- प्रमुख चाडपर्वहरूलाई लक्षित गरी तिहार अगाडी बड्डाडा र दर्भान बजारमा बजार अनुगमन गरिएको ।
- गाउँपालिकाका लागि रोजगार संयोजक तथा १ जना कार्यालय सहयोगी भर्ना ।
- सरुमारानी गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने काम सम्पन्न । १० दिन सञ्चालन भएको कार्यक्रममा १०४१ जना मतदाता फोटो सहितको मतदाता नामावलीमा सामेल ।
- सरुमारानी गाउँपालिकाको आ.ब. २०७७।७८ को बेरुजु ऐतिहासिक रुपमै शुन्य बनाउन सफल ।
- वडा नं. ५ र वडा नं. ६ का वडा कार्यालयहरूले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न सफल ।
- राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्ने कामको थालनी ।
- जनता आवास कार्यक्रमको लागि १० जना लाभग्राही छनोट ।



- हेफर प्रोजेक्ट नेपालको पहिलो चौमासिकको पेशकी फर्छ्यौट तथा दोस्रो चौमासिकको लागि रकम निकास।
- स्थानीय तहको सस्थागत क्षमता स्वमुल्यांकनमा ७०.७५ अंक प्राप्त ।
- न्यायीक सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पुर्ण वडामा सञ्चालन ।
- सम्पुर्ण वडाहरुमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न ।
- बड्डाडा र दर्भानमा फ्रि वाइफाई सेवा सञ्चालन ।
- ३३२ विपन्न परिवारका लागि बायुपंखि चुलो खरिद तथा वितरण ।
- दिर्घरोग स्वास्थ्य सहायता अन्तर्गत २० जनालाई स्वास्थ्य सहायता रकम प्रदान हालसम्म २७ जनालाई रु. ४ लाख ७० हजार भुक्तानी ।
- विपन्न असहाय सहायता अन्तर्गत २१ जनालाई सहायता रकम प्रदान हालसम्म २९ जनालाई रु. १ लाख ४५ हजार भुक्तानी ।
- गाउँपालिकाको प्रथम ५ वर्षे आवधिक योजना निर्माणको थालनी ।
- आगामी आर्थिक वर्षका लागि समपुरक अनुदान अन्तर्गत ऐरावती बड्डाडा पुठाखोला दाड सडक स्तरोन्नती र स्वर्गद्वारी गेट गनाहा बंगलाचुली मोटरबाटो स्तरोन्नती योजना तथा विशेष अनुदान अन्तर्गत विभेद र बञ्चितिकरणमा परेका समुदाय उत्थान कार्यक्रमका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेश गरिएको ।
- २०४९ र २०५४ को निर्वाचनमा साविकको स्थानीय निकायमा निर्वाचित सरुमारानी क्षेत्रभित्रका २३५ जना जनप्रतिनिधि र गाउँपालिका वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निशुल्क जग्गा प्रदान गर्ने १२ जना जग्गादाताहरुलाई सम्मान गरिएको ।
- नवप्रवर्तन साझेदारी कोष कार्यान्वयनको लागि दिगो तथा गुणस्तरिय शिक्षा स्वास्थ्य तथा खानेपानी सरसफाई प्रवर्द्धन परियोजनाको अवधारणा पत्र स्वीकृत भई लुम्बिनी प्रदेशमा विस्तृत प्रस्ताव पेश गरिएको ।
- सरुमारानी गाउँपालिकाको वडा नं. २ रानीबास क्षेत्रमा औद्योगिक क्षेत्र घोषणाका लागि प्रदेश मन्त्रालयमा प्रस्ताव पेश गरिएको ।
- गाउँपालिकाले हालसम्म गरेका काम कारवाहीलाई दस्तावेजकरण गर्न पालिका समिक्षा पुस्तक र पालिकाका विभिन्न पक्षहरु झल्कने गरी भिडियो डकुमेन्ट्रीको काम शुरुवात गरेको ।



- कार्यसम्पादनको आधारमा महिनाको उत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने कामको शुरुवात ।
- कोभिड १९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण ।
- दोस्रो चौमासिक अवधिमा १७२१ चिष्टीपत्र दर्ता, १०३० चिष्टीपत्र चलानी, ६५ ओटा नयाँ व्यवसाय दर्ता तथा ९८ ओटा व्यवसाय नविकरण गरिएको छ ।
- गाउँपालिकाको कार्यालयमा सिसिटिभि जडान गर्ने कार्य सम्पन्न ।
- राजस्व परामर्श समितिको बैठक बसी आगामी आ.ब. को लागी आय-व्यय को प्रक्षेपित अनुमाननित आय अर्थमन्त्रालय र वित्तिय आयोगमा पठाईएको ।
- ४ जना कर्मचारीहरुको रमाना पत्र तयार गरी विदाई कार्यक्रम गरिएको ।
- स्थानीय पुर्वाधार विभागमा गाउँपालिकाको तला थपको लागी गत बर्षको प्रगति सहित प्रस्ताव तयार गरी पठाईएको ।
- विज्ञापन कर संकलन गर्ने कार्यको शुरुवात ।
- कार्यपालिका तथा गाउँ सभाका सम्पूर्ण निर्णयहरु गाउँपालिकाको वेवसाइटमा राखेको ।
- दोस्रो चौमासिक अवधिमा न्यायीक समितिमा ४ ओटा नयाँ उजुरी दर्ता, ३ ओटा मिलापत्र भएको र २ ओटा उजुरी फर्छ्यौट हुन बाकी ।
- प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको क्षमता विकास योजना निर्माणको चरणमा रहेको ।

चालु आ.ब.को २०७८ हालसम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको प्रगति विवरण ।

उपभोक्ता समितिबाट सञ्चालन हुने योजना तर्फ

सि.नं	वडा नं	योजना संख्या	इस्टिमेट भएको	सम्झौता भएको	सम्पन्न भएको	भुक्तानी भएको
१	१	२७		७	६	१२
२	२	३०	२	१३	६	९
३	३	२६		१०	१	१५



४	४	१८	१	१	४	१२
५	५	२३		६	५	१२
६	६	२५	२	१०	९	४
	जम्मा	१४७	५	४७	३१	६४

ठेक्का मार्फत सञ्चालन हुने योजना तर्फ

सि.नं	ठेक्काको नाम	ठेक्का नं	निर्माण व्यवसायी	कार्यन्वयन स्थिति	कैफियत
१	वडा कार्यालय भवन निर्माण वडा नं २	1/SRM/NCB/2078/079	शुभम निर्माण सेवा	भुइ तला ढलाइ भएको	
२	बड्डाडा उपल्लोखुट्टी तिराम सडक नयाँ ट्रयाक निर्माण	2/SRM/NCB/2078/079	हमाल बिल्डर्स	नयाँ ट्रयाक निर्माण भइरहेको	
३	वडा कार्यालय भवन निर्माण वडा नं ४	3/SRM/NCB/2078/079	इश्वर निर्माण सेवा	भुइ तला निर्माण भइरहेको	
४	सप्लाई एण्ड डेलिभरी अफ HDPE पाइप	4/SRM/NCB/2078/079	लक्ष्मी ट्रेडर्स	खरिद भइसकेको	
५	बड्डाडा बजार क्षेत्र बालोपत्रे योजना	10/SRM/NCB/2078/079	स्मृति विशाल कन्स्ट्रक्सन सेवा	सव ग्रेडको काम भइरहेको	
६	ऐरावती बड्डाडा पुठाखोला दाड सडक स्तरोन्नती योजना	11/SRM/NCB/2078/079	समिर कन्स्ट्रक्सन	सम्झौता भइ काम भइरहेको	
७	बड्डाडा उपल्लोखुट्टी तिराम सडक नयाँ ट्रयाक निर्माण	12/SRM/NCB/2078/079	मल्लरानी निर्माण सेवा	सम्झौताको पत्र काटिएको	
८	बड्डाडा बजार क्षेत्र बालोपत्रे योजना	13/SRM/NCB/2078/079		पुनः सूचना प्रकाशन भएको	
९	सप्लाई एण्ड डेलिभरी अफ स्टील पार्टस	14/SRM/NCB/2078/079		पुनः सूचना प्रकाशन भएको	



१०	ऐरावती बड्डाडा पुठाखोला दाड सडक स्तरोन्नती योजना	15/SRM/NCB/2078/079	पुनः सूचना प्रकाशन भएको
----	--	---------------------	----------------------------

स्वास्थ्य शाखाबाट भएका कामहरु

- स्वास्थ्यकर्मीहरुका लागि वृहत पोषण प्याकेज क्षमता अभिवृद्धि ७ दिने तालिम संचालन गरेको ।
- पालिका स्तरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस आयोजना गरी उत्कृष्ट ६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविलाई पुरस्कार सहित सम्मान गरेको ।
- आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण कार्यक्रम संचालन गरेको ।
- किशोरीहरुलाई आइरन तथा फोलिक एसिड सम्बन्धि स्वास्थ्यकर्मी तथा फोकल शिक्षकहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम संचालन गरेको ।
- महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको मोबाइल स्वास्थ्य कार्यक्रमको अर्ध वार्षिक समिक्षा ६ वटै वडामा सम्पन्न गरेको ।
- स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मुल्याङ्कन कार्यक्रम गर्दा बाङ्गेशाल स्वास्थ्य चौकीको-९१%, टुङ्गेगढी स्वास्थ्य चौकीको-७७% र बुढिचौर आधारभुत स्वास्थ्य सेवा केन्द्रको-७७% रहेको ।
- विश्व क्यान्सर दिवस वडा नं २ को गनाहा सामुदायिक स्वास्थ्य ईकाईमा सम्पन्न गरेको ।
- लामो अवधिको जन्मान्तरका लागि परिवार नियोजनको लामो जन्मान्तरका अस्थायी साधन इम्प्लान्ट तथा IUCD सेवाको सेटलाइट क्लिनिक बाङ्गेशाल, ददेरी, हंसपुर र बड्डाडामा सम्पन्न गरी उक्त सेटलाइट क्लिनिकबाट जम्मा ७२ जना इम्प्लान्ट साधनको सेवाबाट लाभान्वित भएको ।
- PNC Home visit कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरी सबै स्वास्थ्य संस्थाहरुलाई PNC Home visit झोला तथा सो कार्यक्रमका लागि चाहिने अत्यवश्यकिय उपकरण र अन्य सामग्री वितरण गरिएको ।
- पालिका स्तरीय क्षयरोग कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको तथा वडा नं २ ददेरीमा एन्टिजेन परिक्षण, मधुमेह तथा २० वर्ष उमेर माथिका नागरिकहरुका लागि उच्च रक्तचापको स्क्रिनिङ शिविरबाट जम्मा ११२ जना लाभान्वित भएको ।
- पालिका स्तरीय क्षयरोग कार्यक्रमको प्रथम अर्ध-वार्षिक समिक्षा सम्पन्न कार्यक्रम गरेको ।
- कोभिड १९ बाट मृत्यु भएका १२ घरपरिवारलाई रु. ३५,००० को दरले जम्मा रु. ४२०,००० आर्थिक सहायता रकम वितरण गरेको ।



- कोभिड खोप लगाउन छुट भएको सन्दर्भमा गाउँपालिका अन्तरगत सबै स्वास्थ्य संस्थाहरुलाई सो सम्बन्धि समुदायस्तरमा सर्वेक्षण गर्नका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको ।
- समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CBIMNCI) समिक्षा कार्यक्रम सम्पन्न गरेको ।
- पोषण कार्यक्रमको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको ।
- गाउँपालिकाको आयोजना तथा नेपालगंज मेडिकल कलेज र NGMC HOPEs को प्राविधिक सहयोगमा निशुल्क वृहत स्वास्थ्य शिविर संचालन भएको जसबाट जम्मा ४७४ जनाले ५८५ विशेषज्ञ सेवा सहित लाभान्वित भएको ।

स्वास्थ्य संस्थामा आएका जम्मा सेवाग्राही

स्वास्थ्य संस्था	जम्मा
बाङ्गेशाल स्वास्थ्य चौकी	२३६९
ददेरी आधारभुत स्वास्थ्य केन्द्र	१८४४
हंसपुर स्वास्थ्य चौकी	१०९१
बड्डाडाँ आधारभुत स्वास्थ्य केन्द्र	३७१
दुङ्गेगढी स्वास्थ्य चौकी	१३१८
बुढिचौर आधारभुत स्वास्थ्य केन्द्र	५७९
जम्मा	७५७२

घुम्ती सेवा

कार्यक्षेत्र भित्र पर्ने निकाय	संचालन हुनुपर्ने संख्या	संचालन भएको संख्या	सेवा पाएका जम्मा सेवाग्राहीको संख्या
गाउँघर क्लिनिक	५६	४८	८६७
खोप क्लिनिक	९६	९६	१३१८
खोप सेसन	९६	९६	



म.स्वा.स्व.से	१३६	१३६	३५३३
---------------	-----	-----	------

सुरक्षित मातृत्व कार्यक्रम

स्वास्थ्य संस्थाको नाम	जम्मा संस्थागत सुत्केरी	कैफियत
बाङ्गेशाल स्वा.चौ.	२६	
ददेरी आ.स्वा.के	२	
हंसपुर स्वा.चौ.	१६	
बड्ढाँडा आ.स्वा.के	०	
ढुङ्गेगढी स्वा.चौ.	९	
बुढिचौर आ.स्वा.के	५	
जम्मा	५८	

शिक्षा, युवा तथा खेलकुद शाखाले गरेका कार्यहरू

- मासिक रुपमा नियमित प्र.अ. बैठक तथा शिक्षा समितिको बैठक १ पटक सञ्चालन गरिएको ।
- विद्यालय सञ्चालन भएको समयमा नियमित रुपमा विद्यालय सुपरिवेक्षण ।
- ८ ओटा विद्यालयमा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा सहजीकरण ।
- स्थानीय पाठ्यक्रम निर्माण कार्यका लागि स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले प्रारम्भिक प्रारूप तयार पारी गाउँ शिक्षा समितिमा पेस गरी राय सुझाव संकलन गरी पाठ्यक्रम निर्माण कार्यलाई निरन्तरता दिइएको ।
- कक्षा ६ को पाठ्यक्रम प्रवोधीकरण कार्यक्रम सम्पन्न ।
- विभिन्न विद्यालयहरूमा रिक्त शिक्षक पदपूर्तीका लागि विज्ञापन अनुमति तथा शिक्षक छनोट परीक्षा समित मार्फत परीक्षा सञ्चालनमा समन्वय ४ वटा विद्यालयमा ।
- Zoom meeting मार्फत माध्यमिक तहका प्रधानाध्यापकहरूसँग बैठक बसी शिक्षण सिकाइ सम्बन्धि समीक्षा ।



- मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सरुमरानी गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयलाई समेटि ३९ ओटा योजना छनोट भई कार्यान्वयनको चरणमा रहेको ।
- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्तावना माग गरीएको जसमध्ये २ वटा ४ कोठे र १ वटा २ कोठे भवन तथा २ वटा ICT LAB, १ वटा Science Lab का लागि छनोट भएको ।
- सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको दोस्रो तेस्रो त्रैमासिक तलब भत्ता निकासा ।
- विद्यालयहरूमा दिवा खाजा, विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान, प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सामग्री अनुदान निकासा ।
- संघीय अनुदान अन्तरको विद्यालयकालागि Science Lab, ICT Lab र पुस्तकालय अनुदान कार्यक्रमको लागि विद्यालयसँग सम्झौता गरिएको ।
- प्रधानाध्यापकहरूले शिक्षण सिकाइ सुधार योजना निर्माण गरी शिक्षण सुधार गर्ने प्रतिबद्धता जनाएको
- सरुमरानी इडिलस मिडियम स्कुललाई कक्षा १ सञ्चालनको लागि अनुमति दिइएको ।
- विद्यालयहरूमा आ.व. २०७७।७८ को लेखापरीक्षण सम्पन्न तथा प्रतिवेदन संकलन तथा विद्यालय लेखा प्रणाली सम्बन्धमा विद्यालयहरूलाई सुझाव दिइएको ।
- विद्यालयमा महिला शिक्षक सुत्केरी हुँदा पठनपाठनमा देखिएको समस्या समाधानका लागि सुत्केरी शिक्षकको सट्टामा वैकल्पिक शिक्षकको व्यवस्थापन गर्ने कार्यक्रमको शुरुवात गरिएको ।

महिला बालबालिका शाखाले गरेका कार्यहरू

- लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन ।
- ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवश मनाइएको ।
- ११२ औं अन्तर्राष्ट्रिय नारी दिवश व्यापक कार्यक्रमका साथ सम्पन्न ।
- तमु ल्होसार र मगर दिवश भव्य रुपमा सम्पन्न ।
- ६५ जना अनाथ बालबालिकाहरू मासिक रु.१००० का दरले प्रत्येक वडामा पुगि भत्ता वितरण गरिएको
- ७० जना ग वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ता वितरण गरिएको ।
- छोरीहरूको छोरी पेवा बचत कार्यक्रम अन्तर्गत ३७७ जना छोरीहरूको खातामा मासिक रु. ४०० का दरले भत्ता वितरण गरिएको ।
- ख वर्गको अपांगता भएका ३ जना ग वर्गको अपांगता भएका ५ जना र घ वर्गको अपांगता भएका २ जना गरी जम्मा १० जना व्यक्तिहरूलाई अपांग परिचयपत्र वितरण गरिएको ।
- महिला विकास समितिको बैठक ३ पटक, अपांगता सञ्चालको बैठक २ पटक र दलित उत्थान समितिको बैठक १ पटक सम्पन्न ।
- मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसको २ ओटा बैठक सम्पन्न ।



- लैंगिक बजेट परीक्षण तथा लैंगिक समन्वय तथा सामाजिक समावेशिकरण रणनीति निर्माणको लागि छुलफल सम्पन्न ।

कृषि विकास शाखाबाट भएका कार्यहरु

- किसानसंग गाउँसरकार कार्यक्रमको बजेट बाडँफाडँ तथा प्रस्ताव छनोट गर्ने काम सम्पन्न
- कृषक समुह दर्ता — ७
- कृषक समुह नवीकरण — ५
- आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत मागमा आधारित बिउ वितरण कार्यक्रम अन्तर्गत सरुमारानी गाउँपालिका भित्रका ४६८ जना तरकारी खेती गर्ने कृषकहरुलाई तरकारी बिउको कम्पोजिट प्याकेट वितरण
- पकेट कार्यक्रम सम्झौता — ३ (नयाँ पकेट सम्झौता -१ दह अदुवा बेसार पकेट क्षेत्र, पकेट निरन्तरता कार्यक्रम सम्झौता -२ दर्भान खोला धान पकेट, श्री माण्डवी मौरीपालन कृषक समुह वडा नं. ३,४,५)
- अदुवा बेसार पकेट कार्यक्रम अन्तर्गत दह अदुवा बेसार पकेट क्षेत्र सरुमारानी- ६ का कृषकहरुलाई अदुवा बेसार उत्पादन सम्बन्धि तालिम संचालन (३ दिने) — १ पटक

पशु सेवा शाखाबाट भएका कार्यहरु

- कृषक समुह दर्ता — १४
- ३४ वटा पशुपालन समुह गठन र तालिम संचालन
- बाखा पकेट कार्यक्रम अन्तर्गत धनकोट बाखापालन पकेट समुह संग सम्झौता — १
- बाखा पकेट कार्यक्रम अन्तर्गत धनकोट बाखापालन पकेट समुह सरुमारानी-४ का कृषकहरुलाई स्थलगत बाखापालन सम्बन्धि तालिम संचालन (३ दिने) — २ वटा
- ६ वटै वडामा १ दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न । १५२४८ पशुपक्षिको औषधी उपचार । ३२ ओटा कुकुरहरुलाई रेबिज विरुद्धको खोप प्रदान ।
- नियमित रुपमा कृत्रिम गर्भाधान सेवा संचालन ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम

- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुचिकृत बेरोजगार व्यक्तिहरुको प्राथमिकिकरणको सुचि प्रकाशन
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ वटा आयोजना छनोट भएकोमा १५ वटै उपभोक्ता समुह संग माघ मसान्त भित्र सम्झौता गरिसकेको ।
- सम्झौता भएकामध्ये १० ओटा योजनाहरुलाई सामग्री खरिदका लागि पेशकी उपलब्ध गराइएको ।
- आयोजनाहरुमा काम गर्ने ११९ जना श्रमिकहरुलाई बैंक खाता खोल्न लगाई श्रमिकहरुको विवरण online software मा entry गरेको ।



- मन्त्रालयको सुचना अनुसार आ.व. २०७३/७८ मा बेरोजगार व्यक्तीहरु सुचिकरण गर्नको लागी सबै वडाहरुमा निवेदन माग गर्न सुचना प्रकाशित गरीएको ।

बहुक्षेत्रिय पोषण कार्यक्रम

- गाउँपालिका स्तरिय पोषण तथा खाद्य सुरक्षानिर्देशन समितिको बैठक २ पटक बसेको ।
- विद्यालय खानेपानी तथा सरसफाई योजना अन्तरगत श्री श्रमरानी मा.वि.बुढिचौरमा खानेपानी तथा सरसफाई योजनाको सम्झौता गरि काम सुरु भएको ।
- विपन्न समुदायमा बसोबास गर्ने सुनौलो हजार दिनका १८० जना आमाहरुलाई ८ हप्ते ५ वटाका दरले कुखुराका चल्ला,औषधि र दाना वितरण ।
- विपन्न समुदायमा बसोबास गर्ने सुनौलो हजार दिनका आमाहरुलाई १२ थरिका तरकारीका विउ वितरण र १ दिने करेसाबारी तरकारी खेति तथा कुखुरा पालन सम्बन्धी तालिम सम्पन्न भएको ।

संघीय सरकारको विशेष अनुदानको कार्यक्रम तर्फ

- ८० वर्ष माथिका १४७ जना जेष्ठ नागरिकलाई सिरक तथा डसना बाडिएको ।
- सिलाई कटाईका लागि प्रशिक्षक छनोट गर्ने काम सम्पन्न ।
- प्रत्येक वडामा कम्तिमा ३० जनालाई आधारभुत र कम्तिमा १६ जनालाई एडभान्स तालिम सञ्चालनका सहभागी छनोट गरीएको र तालिम शुरुवात भैरहेको ।
- बालविकास र प्राथमिक विद्यालयहरुबाट कक्षा कोठा व्यवस्थापनका लागि प्रस्ताव माग गरी सामाग्री खरिद प्रक्रिया अगाडि बढाइएको ।
- कोशेली घर निर्माणका लागि ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थासंग सम्झौता ।
- प्रत्येक वडामा १।१ जना सहजकर्ता छनोट गरि पठाइएको ।

लघुउद्यम विकास कार्यक्रम तर्फ

क्र.स.	क्रियाकलापहरु	ईभेन्ट	वडा नं. २ जम्मा सहभागिहरु	वडा नं. ५ जम्मा सहभागिहरु	जम्मा सहभागिहरु
१	उद्यम विकास समिति बैठक	१			
२	वडा स्तरिय अभिमुखिकरण कार्यक्रम	२	२२ जना	३२ जना	५४ जना



३	सहभागीतात्मक ग्रामीण लेखाजोखा कार्यक्रम	४	८३ जना	८३ जना	१६६ जना
४	घरघुरि सर्वेक्षण फारम A र सम्भावित उद्यमीका लागि फारम B		५६ जना	५२ जना	१०८ जना
५	लघु उद्यमी समुह गठन	८	४४ जना	४४ जना	८८ जना
६	उद्यमशिलता विकास तालिम	४	४४ जना	४४ जना	८८ जना
७	गुडिया सम्बन्धि सिप विकास तालिम	२	१९ जना	१३ जना	३२ जना
८	सीलाईकटाई सम्बन्धि सिप विकास तालिम	२	१६ जना	१२ जना	२८ जना
९	घरघुरी सर्वेक्षण फारम A र सम्भावित उद्यमीका लागि फारम B को अनलाईन डाटा ईन्ट्री		५६ जना	५२ जना	१०८ जना
१०	लघु उद्यम समुह गठनको अनलाईन डाटा ईन्ट्री	८	४४ जना	४४ जना	८८ जना
११	व्यवसाय सचेतता तालिमको अनलाईन डाटा ईन्ट्री	४	४४ जना	४४ जना	८८ जना

वडागत प्रगति विवरण

दैनिक प्रशासनिक कामकाज									प्रथम चौमासिक	दोश्रो चौमासिक	तेस्रो चौमासिक
सिफारिस											
क्र. सं.	विवरण	वडा. १	वडा. २	वडा. ३	वडा. ४	वडा ५	वडा. ६	जम्मा			
१	ना.प्र.प. सिफारिस	१७७	१०२	१४७	१२७	१२८	११६	७९७	233	४९२	७९७
२	ना.प्र.प्रतिलिपी	३६	६८	३०	२९	५३	३०	२४६	79	१४३	२४६



३	घरबाटो सिफारिस	९९	१२८	४६	२५	१८	३२	३५८	१५१	१८०	३५८
४	जग्गा नामसारी	१३	२०	९	११	१२	१३	७८	२२	४९	७८
५	जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपी सिफारिस	१५	०	५	४	०	१	२५	९	१४	२५
६	चारकिल्ला प्रमाणित	८७	१०१	५१	३४	१५	४	२९२	१३५	१३९	२९२
७	सम्पती मुल्याङ्कन	०	१	२	३	११	१	१८	१०	५	१८
८	आयस्रोत सिफारिस	३	१८	२२	८	९	५	६५	३०	३२	६५
९	नाता प्रमाणित	५९	५३	४६	४६	३२	३७	२७३	१०५	१५२	२७३
१०	पेन्सनर सिफारिस	१	३	३	५	२	१	१५	७	८	१५
११	गा.पा. सिफारिस	०	११८	६०	१२४	१३९	७०	५११	९३	३२७	५११
१२	नामथर संशोधन	०	०	६	०	०	३	९	२	७	९
१३	अपाङ्ग परिचय पत्र	९	६	४	२	८	३	३२	१३	१४	३२
१४	दलित तथा जनजाती प्रमाणित	१८	२५	२९	३९	२२	१८	१५१	८०	६०	१५१
१५	योजना सम्झौता	०	५३	४४	१८	४२	२२	१७९	२०	११२	१७९
१६	बैंक खाता सञ्चालन र बन्द	४१	१४	१०३	३१	५१	९२	३३२	६८	२४४	३३२
१७	योजनाको रकम भुक्तानी	३९	१८	१७	९	३५	५	१२३	१	६९	१२३



१८	सूचना तथा पत्राचार	९	५१	५८	५४	५४	४८	२२५	५४	१३५	२२५
१९	अंग्रेजी सिफारिस	११	५	२	०	०	०	१८	१	१७	१८
२०	जन्म प्रमाणित	०	७	४	११	११	९	४२	८	३४	४२
२१	श्रेष्ठता कायम सिफारिस	२	०	०	०	०	०	२	१	०	२
२२	पारिवारिक विवरण	३३	०	०	०	०	०	३३	०	३३	३३
२३	व्यवसाय दर्ता	२३	३२	११	२८	७	८	१०९	४३	६२	१०९
२४	अन्य विविध सिफारिस	१७५	१४२	२११	२६१	१९३	१४८	११३०	३९६	५८६	११३०
जम्मा		८५०	९६५	९१०	८७९	७९३	६६६	५०६३	१५६१	२९१४	५०६३

जानकारी तथा सूचना टाँस										
१	वडा कार्यालयबाट प्रकाशित सूचना	४	८	८	२४	७	१२	६३	१५	४८
२	गाउँपालिकाबाट प्रकाशित सूचना	१२	४४	१३	७१	१७	२२	१७९	३९	१४०
३	अन्य कार्यालयबाट प्रकाशित सूचना	११	२२	१४	१२	१३	१९	९१	२६	६५
बैठक र निर्णय										
१	वडा समितिको बैठक	२३	२४	२४	२४	२४	२४	१४३	५३	९०
२	भएका निर्णय	०	५१	६२	४७	४९	४८	२५७	८४	१७३
वडा स्तरीय योजना अनुगमन समिति										
१	समितिले अनुगमन गरेको योजना संख्या	१७	१५	१७	१३	१३	५	८०	१	७९
२	समितिको बंठक संख्या	०	१५	१४	१३	१०	५	५७	१	५६
३	भुक्तानीको लागि सिफारिस योजना	१७	१०	१६	७	१०	५	६५	०	६५

कार्यक्रमहरू										
१	कुल कार्यक्रमहरू	०	२	३	२	२	०	९	०	९
२	सम्पन्न भएका वडा स्तरीय कार्यक्रम	०	१	२	२	०	०	५	०	५
३	भुक्तानी प्राप्त कार्यक्रम	०	१	२	२	०	०	५	०	५
४	गाउँपालिकाबाट सञ्चालित सम्पन्न गरिएका कार्यक्रमहरू	०	१	१	२	०	०	४	०	४

सामाजिक सुरक्षा भत्ता निवेदन नविकरण										
१	ज्येष्ठ नागरिक	१३०	१२९	११२	८९	९५	९८	६५३	६२७	२६
२	दलित ज्येष्ठ नागरिक	३७	४३	२५	९	१६	८	१३८	१३५	३
३	एकल महिला	८३	४०	३१	३८	१९	४९	२६०	१७२	८८
४	विधुवा	५२	५५	५३	५८	३५	६७	३२०	३२०	०
५	अति अशक्त अपाङ्ग	१०	१३	१९	२४	११	७	८४	८३	१
६	पूर्ण अपाङ्ग	११	५	६	३	२	२	२९	२८	१
७	दलित बालबालिका	६७	७७	७६	४६	३३	३१	३३०	३११	१९
८	लोपोन्मुख आदिवासी जनजाती	०	०	०	०	०	१८	१८	१८	०
९	लोपोन्मुख बालबालिका	०	०	०	०	०	२	२	२	०
	जम्मा	३९०	३६२	३२२	२६७	२११	२८२	१८३४	१८१३	२१
छोरी पेवा वचत कार्यक्रम										
१	छोरी पेवा वचत नविकरण	०	०	०	४६	१०	०	५६	५१	५
२	छोरी पेवा निवेदन पेश	३१	१४	३४	८	०	१९	१०६	५७	४९



१२. शाखा र जिम्मेवार अधिकारीको नाम

सि.न.	शाखाको नाम	जिम्मेदवार अधिकारीको पद/तह	जिम्मेदवार अधिकारीको नाम	कैफियत
१	प्रशासन शाखा	अधिकृत छैठौ	लक्ष्मण आचार्य	
२	योजना तथा अनुगमन शाखा			
३	आर्थिक प्रशासन शाखा	अधिकृत छैठौ	टोप बहादुर शाही	
४	शिक्षा युवा तथा खेलकुद शाखा	अधिकृत छैठौ	पुष्पलाल शाही	
५	स्वास्थ्य शाखा	अधिकृत छैठौ	टेकेन्द्र रायमाझि	
६	पूर्वाधार विकास शाखा	अधिकृत छैठौ	दिक्षा देवकोटा	
७	सूचना प्रविधि शाखा	अधिकृत छैठौ	शिवराज न्यौपाने	
८	पशु विकास शाखा	सहायक पाचौ	नेत्र बहादुर केसी	
९	कृषि विकास शाखा	सहायक पाचौ	केशव गिरी	
१०	जिन्सी प्रमुख	सहायक पाचौ	लिलाराम सोमै	
११	बडा सचिवहरू			
	वडा न. १	सहायक चौथो	यमबहादुर रायमाझि	
	वडा न. २	सहायक पाचौ	जिवन डि.सी	
	वडा न. ३	सहायक चौथो	सरस्वती अर्याल	
	वडा न. ४	सहायक पाचौ	जनक सुनार	
	वडा न. ५	सहायक चौथो	विक्रम प्रसाद श्रेष्ठ	
	वडा न. ६	सहायक चौथो	बाबुराम भट्टराई	

१३. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समयावधि

यस सरुमारानी गाउँपालिका र वडा कार्यालयहरूबाट प्राप्त गर्ने सेवा सुविधाहरूको लागी आर्थिक ऐन अनुसार र कानून मा ब्यबस्था भए अनुसार लाग्ने छ भने काम गर्न लाग्ने समय नागरिक बडा पत्रमा तोकिए बमोजिम हुने छ ।

१४. उजुरी निवेदन, उजुरी उपर निर्णय प्रकृया र गुनासो सुनुवाई अधिकारी

क) उजुरी परेका निवेदनहरू सम्बन्धित शाखामा पठाईने र शाखाको राय परामर्शले प्रमुख प्रशासकीय अधिकृत निर्णय हुने सो मा चित्त नबुझे न्यायिक समिति एवं गाउँकार्यपालिकामा पेश हुने ।

ख) गुनासो सुनुवाई अधिकारी प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाकाका उपाध्यक्ष र गाउँपालिकाका अध्यक्ष ।

१५. सूचना अधिकारी, प्रबक्ता र प्रमुखको नाम थर

- सूचना अधिकारी - श्री शिव राज न्यौपाने
- प्रबक्ता- श्री बसन्त बहादुर जि.सी
- प्रमुख प्रशासकीय अधिकृत- श्री चिन्तामणि रेग्मी



- अध्यक्ष -

श्री झग बहादुर विश्व कर्मा

१६.कार्यालयको सूचना प्रकाशन गरिने माध्यामहरू

- *website:* www.sarumaranimun.gov.np,
- *Email:* sarumarani2073@gmail.com
- *Office Phone:* 9857836022
- *Facebook page:* सरुमारानी गाउँपालिका

यस गाउँपालिकामा सर्वसाधारण सभैमा सूचनाको पहुँच पुगोस भन्ने उदेश्यले कार्यालय वडा बाहेक विभिन्न २५ स्थानहरूमा सार्वजनिक सूचना पाटि राखिएको छ ।

समाप्त